

मूल्य अभिवृद्धि कर नियमावली, २०५३

राजपत्रमा प्रकाशित मिति

२०५३।१२।११

संशोधन:

१.	मूल्य अभिवृद्धि कर (पहिलो संशोधन) नियमावली, २०५५	२०५५।०८।०७*
२.	मूल्य अभिवृद्धि कर (दोस्रो संशोधन) नियमावली, २०५९	२०५९।०३।२४
३.	मूल्य अभिवृद्धि कर (तेस्रो संशोधन) नियमावली, २०५९	२०५९।०९।२२
४.	मूल्य अभिवृद्धि कर (चौथो संशोधन) नियमावली, २०६०	२०६०।०४।०१
५.	मूल्य अभिवृद्धि कर (पाँचौं संशोधन) नियमावली, २०६१	२०६१।०४।०१
६.	मूल्य अभिवृद्धि कर (छैठौं संशोधन) नियमावली, २०६१	२०६१।१२।०३
७.	मूल्य अभिवृद्धि कर (सातौं संशोधन) नियमावली, २०६२	२०६२।०४।०१
८.	मूल्य अभिवृद्धि कर (आठौं संशोधन) नियमावली, २०६२	२०६२।०६।१४
९.	मूल्य अभिवृद्धि कर (नवौं संशोधन) नियमावली, २०६२	२०६२।१०।०१
१०.	मूल्य अभिवृद्धि कर (दशौं संशोधन) नियमावली, २०६४	२०६४।०३।२८
११.	मूल्य अभिवृद्धि कर (एघारौं संशोधन) नियमावली, २०६६	२०६६।०३।२९
१२.	मूल्य अभिवृद्धि कर (बाह्रौं संशोधन) नियमावली, २०६७	२०६७।०८।०४
१३.	मूल्य अभिवृद्धि कर (तेह्रौं संशोधन) नियमावली, २०६८	२०६८।०३।३१
१४.	मूल्य अभिवृद्धि कर (चौधौं संशोधन) नियमावली, २०७०	२०७०।०१।३०
१५.	मूल्य अभिवृद्धि कर (पन्ध्रौं संशोधन) नियमावली, २०७०	२०७०।०३।३०
१६.	मूल्य अभिवृद्धि कर (सोह्रौं संशोधन) नियमावली, २०७१	२०७१।०३।२९ [•]

* आर्थिक ऐन, २०५६ द्वारा खारेज ।

• मिति २०७१।५।१६ को राजपत्रमा प्रकाशित सूचना अनुसार मिति २०७१।३।२९ कायम गरिएको ।

१७. मूल्य अभिवृद्धि कर (सत्रौं संशोधन) नियमावली, २०७२	२०७२।०३।२९
१८. मूल्य अभिवृद्धि कर (अठारौं संशोधन) नियमावली, २०७३	२०७३।०३।२०*
१९. मूल्य अभिवृद्धि कर (उन्नाइसौं संशोधन) नियमावली, २०७४	२०७४।०४।१० ^०
२०. मूल्य अभिवृद्धि कर (बीसौं संशोधन) नियमावली, २०७५	२०७५।०२।२२
२१. मूल्य अभिवृद्धि कर (एक्काइसौं संशोधन) नियमावली, २०७६	२०७६।०२।१५
२२. मूल्य अभिवृद्धि कर (बाइसौं संशोधन) नियमावली, २०७७	२०७७।०२।१५
२३. मूल्य अभिवृद्धि कर (तेइसौं संशोधन) नियमावली, २०७७	२०७८।०२।१५
२४. मूल्य अभिवृद्धि कर (चौबिसौं संशोधन) नियमावली, २०७९	२०७९।०२।१५
२५. मूल्य अभिवृद्धि कर (पच्चिसौं संशोधन) नियमावली, २०८०	२०८०।०२।१५
२६. मूल्य अभिवृद्धि कर (छब्बिसौं संशोधन) नियमावली, २०८१	२०८१।०२।१५
२७. मूल्य अभिवृद्धि कर (सत्ताइसौं संशोधन) नियमावली, २०८२	२०८२।०२।१५
२८. मूल्य अभिवृद्धि कर (अट्ठाइसौं संशोधन) नियमावली, २०८३	२०८३।०२।१५

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ४१ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।

परिच्छेद—१

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “मूल्य अभिवृद्धि कर नियमावली, २०५३” रहेको छ।

• (२) यो नियमावली नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मिति देखि प्रारम्भ हुनेछ।

* यो नियमावली संवत् २०७३ साल साउन १ गते देखि प्रारम्भ भएको।

० यो नियमावली संवत् २०७४ साल साउन १ गते देखि प्रारम्भ भएको।

• मिति २०५४।५।२ को राजपत्रमा प्रकाशित सूचना अनुसार मिति २०५४।८।१ देखि प्रारम्भ भएको।

२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,—

- (क) “ऐन” भन्नाले मूल्य अभिवृद्धि कर ऐन, २०५२ सम्झनु पर्छ।
- (ख) “कर अवधि” भन्नाले करदाताले ऐनको दफा १८ बमोजिम कर विवरण पेश गर्नु पर्ने अवधि सम्झनु पर्छ।
- (ग) “कर विवरण” भन्नाले करदाताले कर अवधिमा कर लाग्ने कारोबार गरे बापत बुझाउनु पर्ने करको सम्बन्धमा पेश गरेको विवरण सम्झनु पर्छ।

परिच्छेद—२

दर्तासम्बन्धी व्यवस्था

३. **दर्ताको लागि दरखास्त:** (१) ऐन प्रारम्भ हुँदाका बखत कुनै कारोबारमा संलग्न रहेको व्यक्तिले ऐन प्रारम्भ भएको मितिले नब्बे दिनभित्र सम्बन्धित कर अधिकृत समक्ष अनुसूची-१ बमोजिमको ढाँचामा दर्ताको लागि दरखास्त दिनु पर्नेछ।

(२) ऐन प्रारम्भ भएपछि कुनै कारोबारमा संलग्न हुन चाहने व्यक्तिले कारोबार शुरू गर्नुभन्दा अघि सम्बन्धित कर अधिकृत समक्ष अनुसूची-१ बमोजिमको ढाँचामा दर्ताको लागि दरखास्त दिनु पर्नेछ।

(३) उपनियम (१) वा (२) बमोजिम दर्ताको लागि दरखास्त दिने व्यक्ति साझेदार भएमा ^१अनुसूची-१ बमोजिमको ढाँचामा साझेदारीको पूर्ण विवरण समेत दरखास्तसाथ संलग्न राखी पेश गर्नु पर्नेछ।

४. **दरखास्तको जाँचबुझ:** (१) नियम ३ बमोजिम परेको दरखास्तसाथ संलग्न विवरण तथा कागजातहरू जाँचबुझ गर्दा आवश्यक देखिएका अन्य थप विवरण तथा कागजातहरू समेत पेश गर्न सम्बन्धित कर अधिकृतले दरखास्तवालासँग माग गर्न सक्नेछ। यसरी मागिएको थप विवरण तथा कागजातहरू माग गरिएको मितिले सात दिनभित्र सम्बन्धित कर अधिकृत समक्ष पेश गर्ने कर्तव्य दरखास्तवालाको हुनेछ।

(२) ऐनको दफा १० को उपदफा (३) मा उल्लेख भए बमोजिम दर्ता गर्नु नपर्ने कारोबार दर्ता गर्नको लागि कसैको दरखास्त पर्न आएको रहेछ भने सम्बन्धित कर

^१ बाइसौं संशोधनद्वारा संशोधित।

अधिकृतले दर्ता गर्नु नपर्ने व्यहोरा उल्लेख गरी सोको जानकारी दरखास्त परेको मितिले सात दिन भित्र दरखास्तवालालाई दिनु पर्नेछ।

५. दर्ताको प्रमाणपत्र दिनु पर्ने: नियम ३ बमोजिम दर्ताको लागि परेको दरखास्त उपर सम्बन्धित कर अधिकृतले नियम ४ बमोजिम जाँचबुझ गरी दर्ता गर्न उपयुक्त हुने देखेमा दरखास्त परेको मितिले तीस दिनभित्र दरखास्तवालाले गरेको वा गर्न चाहेको कारोबारलाई दर्ता गरी अनुसूची-३ बमोजिमको ढाँचामा दरखास्तवालालाई दर्ता नम्बर सहितको दर्ताको प्रमाणपत्र दिनु पर्नेछ।

६. सानो कारोबार गर्ने व्यवसायीले दर्ता गराउनु नपर्ने: "(१) नियम ३ मा जुनसुकै कुरा लेखिएको भएतापनि ऐनको दफा ९ मा उल्लेख भए बमोजिम विगत बाह्र महिनामा वस्तु, ढुवानी साधन भाडा वा ढुवानी सेवाको हकमा पचास लाख रुपैयाँसम्म र वस्तु तथा सेवा मिश्रित कारोबार र सेवाको हकमा तीस लाख रुपैयाँसम्मको कारोबार गर्ने व्यक्तिले आफ्नो कारोबार दर्ता गराउनु पर्ने छैन। यसरी कारोबार दर्ता गराउनु नपर्ने व्यक्तिले आफ्नो कारोबार स्थल वस्तु, ढुवानी साधन भाडा वा ढुवानी सेवाको हकमा पचास लाख रुपैयाँसम्म र वस्तु तथा सेवा मिश्रित कारोबार र सेवाको हकमा तीस लाख रुपैयाँसम्मको कारोबार मात्र भएकोले दर्ता हुनु नपर्ने भन्ने सूचना सबैले देखने गरी राख्नु पर्नेछ।

अरु नेपाल भित्र कर छुटेको कारोबार गर्ने व्यक्तिको आफ्नो उपयोगका लागि आफै पैठारी गर्ने देखि बाहेक अन्य कुनै पनि व्यक्तिले एक पटकमा दश हजार रुपैयाँभन्दा बढीको कर योग्य वस्तु पैठारी गर्दा आफ्नो कारोबार दर्ता गराउनु पर्नेछ।

□(१क) कुनै आपूर्तिको खरिद, बिक्री, मौज्दात र गोदाम छुट्टिन नसक्ने भएमा करको प्रयोजनको लागि कर अधिकृतले त्यस्तो आपूर्तिको खरिद, बिक्री र मौज्दातलाई एउटै कारोबार सीमा मानी कर निर्धारण गरी असुल उपर गर्न सक्नेछ।

-
- ॥ एघारौँ संशोधनद्वारा संशोधित।
 - ┐ पच्चीसौँ संशोधनद्वारा संशोधित।
 - सत्रौँ संशोधनद्वारा संशोधित।
 - ४ छविसौँ संशोधनद्वारा संशोधित।
 - ३ पन्ध्रौँ संशोधनद्वारा संशोधित।
 - दोस्रो संशोधनद्वारा थप।

→(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सानो कारोबार गर्ने व्यवसायीले स्वेच्छाले आफ्नो कारोबार दर्ता गराउन चाहेमा नियम ३ बमोजिम दरखास्त दिन सक्नेछ। यसरी स्वेच्छाले कारोबार दर्ता गराउन दरखास्त परेमा कर अधिकृतले नियम ४ बमोजिमको जाँचबुझ प्रक्रिया पूरा गरी ऐनको दफा ९ को अधीनमा रही कारोबार दर्ता गरिदिनु पर्नेछ।

६६क. ठेक्का सम्बन्धी व्यवस्था: (१) सरकारी निकाय, सार्वजनिक सङ्घ संस्था वा दर्ता भएको व्यक्तिले आफूले गरेको ठेक्का सम्झौता र कर भुक्तानीको जानकारी सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दिई सम्बन्धित ठेकेदारलाई कर भुक्तानी गर्नु पर्नेछ।

*(२) सरकारी निकाय, सार्वजनिक सङ्घ, संस्था वा दर्ता भएको व्यक्तिले वार्षिक पाँच लाख रुपैयाँ भन्दा बढीको ठेक्कापट्टा दिँदा वा परामर्श सेवा लिँदा दर्ता भएको व्यक्तिसँग मात्र दिनु लिनु पर्नेछ।

६६ख. निर्माण सेवासम्बन्धी विशेष व्यवस्था: कुनै व्यक्तिले व्यावसायिक प्रयोजनका लागि पचास लाख रुपैयाँभन्दा बढी लागतको भवन, अपार्टमेण्ट, सपिङ्ग कम्प्लेक्स वा विभागले तोकेको अन्य यस्तै प्रकारका संरचना निर्माण गर्दा दर्ता भएको व्यक्तिबाट मात्र गराउनु पर्नेछ।

६६ग.

७. कारोबार दर्ता गराउनु पर्ने विशेष अवस्था: <(१) कुनै व्यक्तिको वार्षिक कारोबार वस्तु, ढुवानी साधन भाडा वा ढुवानी सेवाको हकमा पचास लाख रुपैयाँसम्म र वस्तु तथा सेवा मिश्रित कारोबार र सेवा व्यवसायको हकमा तीस लाख रुपैयाँ नाघ्ने अनुमान गर्न सक्ने अवस्था भएमा त्यस्तो अवस्था खुलाइ अनुसूची-१ बमोजिमको ढाँचामा कारोबार दर्ता गर्नको लागि सम्बन्धित कर अधिकृतसमक्ष दरखास्त दिनु पर्नेछ।

- सत्रौँ संशोधनद्वारा संशोधित।
- ~ उन्नाइसौँ संशोधनद्वारा संशोधित।
- ४ एक्काइसौँ संशोधनद्वारा संशोधित।
- ६० एघारौँ संशोधनद्वारा संशोधित।
- ८ अट्ठाइसौँ संशोधनद्वारा खारेज।
- ५ अठारौँ संशोधनद्वारा संशोधित।
- १ पच्चीसौँ संशोधनद्वारा संशोधित।
- ० छुब्बिसौँ संशोधनद्वारा संशोधित।

२(२) उपनियम (१) बमोजिम अनुमान गर्न सकिने अवस्था नभै कसैले गरेको कारोबारको रकम वस्तु, ढुवानी साधन भाडा वा ढुवानी सेवाको हकमा पचास लाख रुपैयाँसम्म र वस्तु तथा सेवा मिश्रित कारोबार र सेवा व्यवसायको हकमा तीस लाख रुपैयाँ नाघ्न गएमा त्यसरी नाघेको मितिले तीस दिनभित्र त्यस्तो कारोबार गर्ने व्यक्तिले अनुसूची-१ बमोजिमको ढाँचामा कारोबार दर्ता गर्नको लागि सम्बन्धित कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ।

(३) ✕.....

७(४) ऐनको दफा १० को उपदफा (२) बमोजिम दर्ता गर्नुपर्ने वस्तु वा सेवाको कारोबार गरेका व्यक्तिले यो उपनियम प्रारम्भ भएको मितिले तीस दिनभित्र त्यस्तो कारोबार दर्ता गर्नु पर्नेछ।

(५) ^.....

५(६) दर्ता हुनुपर्ने व्यक्तिले दर्ता नगरी कारोबार गरेको पाइएमा कर अधिकृतले आधार तथा कारण उल्लेख गरी तीस दिन भित्र दर्ता हुन सम्बन्धित व्यक्तिलाई आदेश दिनु पर्नेछ र त्यो आदेश प्राप्त भएमा सम्बन्धित व्यक्तिले सो अवधि भित्र कारोबार दर्ता गराउनु पर्नेछ।

७क. अस्थायी दर्ता सम्बन्धी विशेष व्यवस्था: (१) अस्थायी रूपमा आयोजना गर्ने प्रदर्शनी, मेला तथा यस्तै प्रकृतिका कार्यक्रम गर्ने मूल्य अभिवृद्धि करमा दर्ता नभएकाले ऐनको दफा १०क. बमोजिम कारोबार दर्ता गर्न सम्बन्धित आयोजकको सिफारिस सहित कर अधिकृत समक्ष निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम निवेदन दिँदा त्यस्तो कार्यक्रमबाट प्राप्त हुने आयको पूर्वानुमान गरी सो आयको दुई प्रतिशतले हुने रकम सो कार्यालयमा धरौटी राख्नु पर्नेछ।

✕ दर्शौं संशोधनद्वारा झिकिएको।

७ आठौं संशोधनद्वारा थप।

^ बाइसौं संशोधनद्वारा झिकिएको।

५ पन्ध्रौं संशोधनद्वारा थप।

३ चौबिसौं संशोधनद्वारा संशोधित।

(३) उपनियम (१) बमोजिम कुनै निवेदन प्राप्त भएमा कर अधिकृतले त्यस्तो कारोबार मूल्य अभिवृद्धि करमा दर्ता गरी निवेदकलाई दर्ता नम्बर सहितको प्रमाणपत्र दिनु पर्नेछ।

(४) उपनियम (३) बमोजिम दर्ता भएकाले प्रदर्शनी, मेला तथा यस्तै प्रकृतिका कार्यक्रम समाप्त भएको सात दिनभित्र कारोबार दर्ता गर्ने कर अधिकृत समक्ष मूल्य अभिवृद्धि कर विवरण र मूल्य अभिवृद्धि कर दाखिला गरी अस्थायी दर्ता खारेजीका लागि स्थायी लेखा नम्बरको सक्कल प्रमाणपत्र, अस्थायी दर्ता भएको अवस्थाको कर चुक्ता प्रमाणपत्र र आयोजकको सिफारिस सहित निवेदन दिनु पर्नेछ।

•(५) उपनियम (४) बमोजिम निवेदन प्राप्त भएमा करदाताले पेश गरेको मूल्य अभिवृद्धि कर विवरण तथा अन्य कागजात सम्बन्धित कर अधिकृतले जाँचबुझ गरी पन्ध्र दिनभित्र अस्थायी दर्ता खारेज गरी सोको जानकारी निवेदकलाई दिनु पर्नेछ।

•(६) उपनियम (२) बमोजिम निवेदकले राखेको धरौटी उपनियम (४) बमोजिम बुझाउनु पर्ने मूल्य अभिवृद्धि करमा मिलान गर्न पाउनेछ।

•(७) उपनियम (५) बमोजिम जाँचबुझ गर्दा थप कर निर्धारण हुन गएमा निवेदकलाई कर दाखिला गर्न तीन दिनको सूचना दिइनेछ। सो अवधिभित्र निवेदकले कर दाखिला नगरेमा निजले धरौटी राखेको रकमबाट असुल गरिनेछ र सो रकमबाट पनि नपुगेमा बाँकी रकम आयोजकबाट असुल गरिनेछ।

II ७ख. अभिलेख अद्यावधिक गर्ने अवधि: दर्ता भएका व्यक्तिले आफ्नो अभिलेख *..... ऐनको दफा १०ग. बमोजिम बायोमेट्रिक प्रणालीमा अद्यावधिक गराउनु पर्नेछ।

८. कारोबारको रकमको निर्धारण: कारोबार दर्ता गर्ने प्रयोजनको निमित्त कुनै कारोबारको रकमको निर्धारण सो कारोबारको विगत बाह्र महिनाको खरिद वा बिक्री मूल्यमध्ये जुन बढी हुन्छ सोको आधारमा गरिनेछ। दर्ता भएको व्यक्तिले कारोबार रकम पुष्ट्याई गर्ने अभिलेख कारोबार स्थलमा राख्नु पर्नेछ र कर अधिकृतले मागेको बखत देखाउनु पर्नेछ।

* पच्चीसौं संशोधनद्वारा थप।

II एक्काइसौं संशोधनद्वारा थप।

* तेइसौं संशोधनद्वारा झिकिएको।

९. स्थान परिवर्तनको सूचना दिनु पर्ने: (१) कुनै दर्ता भएको व्यक्तिले आफ्नो कारोबारको स्थान परिवर्तन गर्नु पर्ने भएमा त्यस्तो परिवर्तन गर्नुभन्दा पन्ध्र दिन अगावै सो कुराको जानकारी सम्बन्धित कर अधिकृतलाई दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको सूचना प्राप्त भएपछि सम्बन्धित कर अधिकृतले परिवर्तन हुने कारोबार स्थान अर्को कर कार्यालयको कार्य क्षेत्रभित्र पर्ने देखेमा सम्बन्धित कार्यालयलाई सो कुराको जानकारी त्यस्तो सूचना पाएको मितिले सात दिनभित्र दिनु पर्नेछ।

१०. कारोबारको प्रकृति वा उद्देश्य परिवर्तन गर्न सूचना दिनु पर्ने: (१) कुनै दर्ता भएको व्यक्तिले आफ्नो कारोबारको प्रकृति वा उद्देश्य परिवर्तन गर्नुभन्दा पन्ध्र दिन अगावै सम्बन्धित कर अधिकृतलाई सो कुराको सूचना दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको सूचना प्राप्त गरेपछि सम्बन्धित कर अधिकृतले दर्ता भएको व्यक्तिको कारोबारको प्रकृति वा उद्देश्यलाई परिवर्तन गरी त्यसको जानकारी त्यस्तो दर्ता भएको व्यक्तिलाई दिनु पर्नेछ।

११. कारोबारको हस्तान्तरण: (१) कुनै दर्ता भएको व्यक्तिले आफूले गर्दै आएको कारोबार अन्य कुनै व्यक्तिलाई पूर्ण वा आंशिक रूपमा हस्तान्तरण गरेमा त्यसरी कारोबार हस्तान्तरण गरेको मितिले सात दिनभित्र अनुसूची-४ बमोजिमको ढाँचामा सम्पूर्ण विवरणहरू खुलाइ सो कुराको जानकारी सम्बन्धित कर अधिकृतलाई दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम कारोबारको हस्तान्तरण भएमा हस्तान्तरणका शर्तहरूका अधीनमा रही हस्तान्तरणकर्ताको हक, अधिकार तथा दायित्वहरू समेत हस्तान्तरण हुनेछ।

(३) सम्बन्धित कर अधिकृतले कारोबार हस्तान्तरणसँग सम्बन्धित दुवै पक्षलाई आफ्नो रोहवरमा राखी ऐन र यस नियमावली बमोजिम निजहरूले पूरा गर्नु पर्ने दायित्वका सम्बन्धमा आवश्यक निर्देशन दिन सक्नेछ। यसरी दिइएको निर्देशनको पालना गर्नु निजहरूको कर्तव्य हुनेछ।

- १२. दर्ता खारेजी प्रकृया: (१) ऐनको दफा ११ को उपदफा (१) मा उल्लिखित अवस्थाको कारणबाट कुनै दर्ता भएको व्यक्तिको दर्ता खारेज हुने भएमा त्यस्तो दर्ता भएको व्यक्ति वा निज नरहेको अवस्थामा निजको हकवालाको दर्ता खारेज हुने अवस्था सिर्जना भएको मितिले तीस दिनभित्र दर्ता खारेज गर्नको लागि दर्ता खारेज हुने अवस्था खुलाई अनुसूची-११ बमोजिमको कर विवरण तथा बुझाउनु पर्ने कर रकम समेत संलग्न राखी सम्बन्धित कर अधिकृत समक्ष दरखास्त दिएमा वा दफा ११ को उपदफा (१) मा उल्लिखित अवस्था विद्यमान रही दर्ता भएको व्यक्तिको दर्ता खारेज गर्नु पर्ने कुरामा सम्बन्धित कर अधिकृत विश्वस्त भएमा बाँकी कर रकम बुझाउन लगाई त्यस्तो व्यक्तिको दर्ता खारेज गरी सो कुराको जानकारी सम्बन्धित दर्ता भएको व्यक्ति वा निजको हकवाला र विभागलाई दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम दर्ता खारेजीको लागि दरखास्त दिएपछि दर्ता खारेजीको जानकारी नभएसम्म वा ३ महिनासम्म कर विवरण पेश गर्नुपर्नेछ।

(३) दर्ता खारेजीको दरखास्त परेको मितिले ३ महिनाभित्र दर्ता खारेज भएको वा नहुने भए सो विषयको जानकारी दिनु सम्बन्धित कर अधिकृतको कर्तव्य हुनेछ।

• (४) मूल्य अभिवृद्धि करमा दर्ता भएको तर यो उपनियम प्रारम्भ भएपछि मूल्य अभिवृद्धि कर लाग्ने सीमाभन्दा घटी कारोबार भएको करदाताको खारेजी तथा त्यस्ता करदाताको कर मिलान गर्न बाँकी रकम (क्रेडिट) को व्यवस्थापन महानिर्देशकले तोकेको प्रक्रिया बमोजिम हुनेछ।

- १३. दर्ता नम्बरको प्रयोग: ऐनको दफा १० को उपदफा (६) मा उल्लिखित कारोबारहरूको अतिरिक्त दर्ता भएको व्यक्तिले आफ्नो दर्ता नम्बरको प्रयोग आफूले गर्ने कारोबारसँग सम्बन्धित देहायका कागजातहरूमा समेत गर्नु पर्नेछः—

(क) आयकरसम्बन्धी कागजातमा,

- दर्शौ संशोधनद्वारा संशोधित।
- सत्रौ संशोधनद्वारा थप।

(ख) बैङ्क तथा वित्तीय संस्थाहरूमा व्यापारिक तथा औद्योगिक प्रयोजनको लागि एक लाख रूपैयाँभन्दा बढी ऋणको लागि दिइने निवेदन सम्बन्धी कागजातमा,

(ग) आयात तथा निर्यात सम्बन्धी कागजातमा।

१४. प्रतिलिपि दिने: (१) दर्ता भएको व्यक्तिले नियम ५ बमोजिम प्राप्त गरेको कारोबार दर्ताको प्रमाणपत्र च्यातिएमा, हराएमा वा अन्य कुनै किसिमबाट नासिएमा त्यस्तो प्रमाणपत्रको प्रतिलिपि लिनको लागि *..... सम्बन्धित कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको दरखास्त प्राप्त भएपछि दरखास्त प्राप्त भएको मितिले पन्ध्र दिनभित्र सम्बन्धित कर अधिकृतले कारोबार दर्ताको प्रमाणपत्रको प्रतिलिपि दिनु पर्नेछ।

१४क. करपाटीको व्यवस्था: करदाताले यो नियम प्रारम्भ भएको मितिले तीस दिनभित्र कारोबार स्थलमा सबैले देख्न सक्ने गरी विभागले तोकेको ढाँचामा करपाटी राख्नु पर्नेछ।

१४ख. कर सहितको मूल्य उल्लेख गर्नु पर्ने: दर्ता भएको व्यक्तिले आफ्नो औद्योगिक प्रदर्शनी कक्ष, बिक्री कक्ष, होटल, रेष्टुरेण्ट, बार, कारोबारस्थल वा आपूर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको बिक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस र सेल्फ प्राइस) मा कर सहितको मूल्य उल्लेख गर्नु पर्नेछ।

परिच्छेद—३

आपूर्ति स्थान र समय

१५. वस्तुको आपूर्ति स्थानको निर्धारण: देहायको स्थानलाई वस्तुको आपूर्ति भएको स्थान मानिनेछ:—

(क) बिक्री गरी हस्तान्तरण गरिएको चल वस्तुको आपूर्तिको स्थान जहाँ त्यस्तो वस्तु बिक्री गरिएको वा हस्तान्तरण गरिएको छ सोही ठाउँ,

* अट्टाइसौं संशोधनद्वारा झिकिएको।

॥ आठौं संशोधनद्वारा थप।

५ अठारौं संशोधनद्वारा थप।

- (ख) स्वामित्व परिवर्तन गरिए पनि स्थान परिवर्तन गर्न नसकिने अचल वस्तुको सम्बन्धमा त्यस्तो वस्तु रहेको ठाउँ,
- (ग) आयात गरिएको वस्तुको सम्बन्धमा त्यस्तो वस्तु नेपाल □.....भित्र आयात गरिने नेपाल □.....को भन्सार बिन्दु,
- (घ) कुनै उत्पादक वा विक्रेताले कुनै वस्तु स्वयं आफूलाई आपूर्ति गरेमा त्यस्तो वस्तुको उत्पादक वा विक्रेता रहेको स्थान।

१६. सेवाको आपूर्ति स्थानको निर्धारण: सेवाको आपूर्ति स्थान सेवाबाट लाभ प्राप्त गर्ने ठाउँ हुनेछ।

१६क. विद्युतीय सेवाको आपूर्तिको स्थान: यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्था मध्ये कुनै एक अवस्था पूरा भएमा गैरबासिन्दा व्यक्तिले प्रयोगकर्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको आपूर्तिको स्थान नेपाल मानिनेछ:-

- (क) नेपालभित्र सेवा प्रदान गरेमा,
- (ख) नेपालको ठेगानामा बीजक जारी गरेमा,
- (ग) नेपालको बैङ्कमा भएको बैङ्क खाता र रकम भुक्तानीका लागि अनुमति प्राप्त संस्था तथा निकायबाट रकम भुक्तानी भएमा,
- (घ) नेपालको बैङ्क तथा अनुमति प्राप्त भुक्तानी प्रदायक संस्था तथा निकायबाट जारी भएको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य यस्तै कार्ड मार्फत भुक्तानी भएमा,
- (ङ) नेपालभित्र भएको इन्टरनेट पहिचान ठेगाना (इन्टरनेट प्रोटोकल एड्रेस) प्रयोग गरी सेवा प्रदान गरेमा,
- (च) नेपालको कोड भएको सिम कार्ड वा ल्याण्डलाईन *..... प्रयोग गरी सेवा प्रदान गरेमा।

परिच्छेद—४

- चौधौँ संशोधनद्वारा झिकिएको।
- ▲ चौबिसौँ संशोधनद्वारा थप।
- + सत्ताइसौँ संशोधनद्वारा संशोधित।
- ※ पच्चीसौँ संशोधनद्वारा झिकिएको।

बीजक तथा बजार मूल्य सम्बन्धी व्यवस्था

१७. कर बिजक: (१) दर्ता भएको व्यक्तिले कुनै वस्तु वा सेवा आपूर्ति गर्दा कर अधिकृतले अन्यथा स्वीकृत गरेदेखि बाहेक प्रापकलाई ^५अनुसूची-५ र ५क, बमोजिमको ढाँचामा कर बीजक दिनु पर्नेछ। ^७त्यसरी कर बीजक जारी गर्दा कुनै वस्तुको किसिम, ^६साइज, आयातित सामान भए भन्सार प्रज्ञापनपत्रमा उल्लेख भए बमोजिमको वस्तुको कम्तीमा सुरूको चार अङ्कको हार्मोनाइज्ड कोड, मोडल र ब्राण्ड भएमा सो खुलाउनु पर्नेछ।

^४(१क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा १४ को ^१उपदफा (६) बमोजिम वस्तु वा सेवाको बिक्री गर्दा अनुसूची-५ख मा उल्लिखित विवरण बमोजिमको कर बीजक जारी गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम प्रापकलाई दिइने बीजकको मुख पृष्ठमा देखिने गरी प्रष्टसँग कर बीजक लेखिएको हुनु पर्नेछ। यस्तो कर बीजकको तीन प्रति तयार गरी त्यसको सक्कल प्रति प्रापकलाई दिने, दोस्रो प्रति कार्यालयले माग गरेका बखत पेश गर्ने गरी छुट्टै अभिलेख खडा गरी राख्ने र तेस्रो प्रति दर्ता भएको व्यक्तिले आफ्नो कारोबार प्रयोजनको निमित्त अभिलेख खडा गरी राख्ने व्यवस्था गर्नु पर्नेछ।

(३) ☐

(४) ☐

(५) ☐

१८. संक्षिप्त कर बिजक: (१) नियम १७ मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै दर्ता भएको व्यक्तिले ^४कुनै वस्तु वा सेवाको खुद्रा बिक्री गर्ने भएमा सोही कुरा खुलाई सम्बन्धित कर अधिकृत समक्ष निवेदन दिएमा त्यस्तो दर्ता भएको व्यक्तिले ^४कुनै वस्तु वा सेवाको खुद्रा

^५ आठौँ संशोधनद्वारा संशोधित।

^७ आठौँ संशोधनद्वारा थप।

^६ छविसौँ संशोधनद्वारा संशोधित।

^४ नवौँ संशोधनद्वारा थप।

^१ बाइसौँ संशोधनद्वारा संशोधित।

☐ आठौँ संशोधनद्वारा झिकिएको।

^४ एक्काइसौँ संशोधनद्वारा संशोधित।

बिक्री गर्दा नियम १७ मा उल्लेख भए बमोजिमको कर बीजकको सट्टा अनुसूची-६ बमोजिमको ढाँचामा प्रापकलाई संक्षिप्त कर बीजक दिनु पर्ने गरी अनुमति दिन सक्नेछ।

(२) कम मोल पर्ने धेरै वस्तुहरू बिक्री गरिएको रहेछ भने उपनियम (१) बमोजिम दिइने संक्षिप्त कर बीजकमा सबै वस्तुहरूको छुट्टाछुट्टै नाम उल्लेख गर्नु पर्नेछ।

(३) उपनियम (१) बमोजिम वस्तु खरिद गरी संक्षिप्त कर बीजक लिने प्रापकले ऐनको दफा १७ बमोजिम कर कट्टी गर्न पाउने छैन।

(४) उपनियम (१) बमोजिम प्रापकलाई संक्षिप्त कर बीजक दिने दर्ता भएको व्यक्तिले सो कुराको अभिलेख देहायबमोजिम राख्नु पर्नेछः—

- (क) सक्कल बीजकको नक्कल प्रति तयार गरी राख्नु पर्ने,
- (ख) टिलरोलको प्रतिलिपि राखी कारोबार गरिएकोमा प्रत्येक दिन सोको जोड गरी राख्नु पर्ने,
- (ग) प्रत्येक कारोबारको कर समेतको मूल्यको अभिलेख राख्ने।

(५) उपनियम (४) बमोजिम दर्ता भएको व्यक्तिले राख्नु पर्ने अभिलेख राखेको नपाइएमा कर अधिकृतले उपनियम (१) बमोजिम संक्षिप्त कर बीजक जारी गर्न दिएको अनुमति खारेज गर्न सक्नेछ।

(६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि दश हजार रूपैयाँ भन्दा बढी मूल्यको कारोबार भएको रहेछ भने यस नियम बमोजिम संक्षिप्त कर बीजक जारी गर्न पाइने छैन र सोभन्दा कम रकमको कारोबार भएको भए तापनि नियम १७ बमोजिमको कर बीजकको माग गर्ने प्रापकलाई सोही बमोजिमको कर बीजक उपलब्ध गराउने कर्तव्य दर्ता भएको व्यक्तिको हुनेछ।

☒

(७) संक्षिप्त कर बीजकबाट करको कूल अड्क बीजक मूल्यलाई कर भिन्नले गुणन गरी निकालिनेछ।

☒ सोही संशोधनद्वारा संशोधित।

≠ एक्काइसौं संशोधनद्वारा संशोधित।

☒ नवौं संशोधनद्वारा झिकिएको।

स्पष्टीकरण: यस उपनियमको प्रयोजनको लागि “कर भिन्न” भन्नाले

$$\frac{\text{करको दर}}{\text{को योगलाई जनाउँछ।}} \times १००$$

९८क. क्याश मेशिन वा विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्ने: विभागले कुनै करदाताले क्याश मेशिन प्रयोग गर्नु पर्ने गरी तोक्न सक्नेछ र त्यसरी तोकिएकोमा त्यस्तो करदाताले कारोबार गर्दा क्याश मेशिनको प्रयोग गरी बीजक जारी गर्नु पर्नेछ ।

तर विद्युतीय माध्यमबाट बीजक जारी गर्न स्वीकृती प्राप्त करदाताले सोही बमोजिम बीजक जारी गर्नु पर्नेछ ।

९९.

२०. क्रेडिट वा डेबिट नोट: (१) दर्ता भएको व्यक्तिले आपूर्ति गरेको वस्तु वा सेवाको मूल्यमा परिवर्तन भई क्रेडिट वा डेबिट नोट जारी गर्नु परेमा त्यस्तो नोटमा स्पष्टसँग क्रेडिट वा डेबिट नोट लेखी देहायका कुराहरू समेत खुलाउनु पर्नेछः—

- (क) क्रमागत सङ्ख्या,
- (ख) जारी भएको मिति,
- (ग) आपूर्तिकर्ताको नाम, ठेगाना र दर्ता नम्बर,
- (घ) प्राप्तकर्ताको नाम, ठेगाना र निज दर्ता भएको व्यक्ति भएमा दर्ता नम्बर,
- (ङ) कारोबारसँग सम्बन्धित कर बीजकको सङ्ख्या र मिति,
- (च) वस्तु वा सेवाको विवरण र क्रेडिट वा डेबिटको कारण,
- (छ) क्रेडिट वा डेबिट भएको रकम,
- (ज) क्रेडिट वा डेबिट भएको करको रकम ।

५ नवौं संशोधनद्वारा थप ।

√ बाइसौं संशोधनद्वारा संशोधित ।

∞ उन्नाइसौं संशोधनद्वारा खारेज ।

(२) दर्ता भएको करदाताले उपनियम (१) बमोजिमको क्रेडिट वा डेबिट नोटको मासिक लेखा राख्नु पर्नेछ।

२१. विदेशी मुद्रामा भुक्तानी भएमा: आपूर्तिकर्ताले कुनै वस्तु वा सेवाको आपूर्ति गर्दा त्यसको प्रतिफल बापत प्राप्तबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी लिई कर बीजक दिँदा कारोबार भएको दिनको नेपाल राष्ट्र बैङ्कले तोकेको विनिमय दर बमोजिम उक्त विदेशी मुद्रा बराबर हुने नेपाली रुपैयाँको रकम कर बीजकमा उल्लेख गरी बीजक दिनु पर्नेछ।

२२. बजार मूल्य निर्धारण प्रक्रिया: (१) ऐनको दफा १३ बमोजिम बजार मूल्य निर्धारण गर्नु पर्दा कर अधिकृतले समान प्रकारको कारोबारको सम्बन्धमा दर्ता भएका अन्य समान बिक्रेताहरूको कारोबार तथा मूल्य अध्ययन गरी बजार मूल्यको निर्धारण गर्नेछ।

(२) ऐनको दफा १३ को उपदफा (३) मा उल्लेख भए बमोजिम कुनै वस्तु वा सेवाको बजार मूल्य निर्धारण गर्न नसकिएको अवस्थामा महानिर्देशकले तत्सम्बन्धमा समान प्रकारका दर्ता भएका व्यक्तिहरूबाट आफूलाई प्राप्त भएको जानकारी समेतका आधारमा मूल्य निर्धारण गर्नु पर्नेछ।

परिच्छेद—५

कारोबारको अभिलेख

२३. अभिलेख राख्नु पर्ने: (१) दर्ता भएको व्यक्तिले ऐन र यस नियमावलीको प्रयोजनको निमित्त देहायका सूचना, कागजात तथा विवरणहरूको अभिलेख राख्नु पर्नेछः—

- (क) अनुसूची-७ बमोजिमका सूचनाहरू,
- (ख) व्यापार, लेखा, नगद प्राप्ति र भुक्तानी सम्बन्धी अभिलेख,
- (ग) आफूले जारी गरेका कर बीजक तथा संक्षिप्त कर बीजकहरू,
- (घ) आफूले प्राप्त गरेका कर बीजक तथा संक्षिप्त कर बीजकहरू,
- (ङ) आफूले गरेको आयात र निर्यातसँग सम्बन्धित सम्पूर्ण कागजातहरू,

(च) आफूले खरिद र बिक्री गरेका वस्तु तथा सेवाको मूल्यमा घटबढ भएको प्रमाणित गर्ने सम्पूर्ण डेबिट तथा क्रेडिट नोट र अन्य तत्सम्बन्धी कागजातहरू,

१(छ) अनुसूची-८ बमोजिमको खरिद खाता,

२(ज) विभागले तोके बमोजिमको बिक्री खाता।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष प्रकारको व्यापार वा व्यवसायका निमित्त उक्त उपनियममा उल्लेख भएका मध्ये कुनै अभिलेखहरू मात्र दर्ता भएको व्यक्तिले अभिलेखको रूपमा राख्नु पर्ने गरी विभागले तोक्न सक्नेछ।

(३) दर्ता भएको व्यक्तिले यस नियम बमोजिम राख्नु पर्ने अभिलेखहरू विभागको अनुमति लिई कम्प्युटर वा यस्तै अन्य यान्त्रिक प्रणाली वा विभागले तोकिए बमोजिमको तरिका अपनाई राख्न सक्नेछ।

(४) यस नियम बमोजिम दर्ता भएको व्यक्तिले राखेको अभिलेख कर अधिकृतले कारोबार समयमा जुनसुकै बखत हेर्न सक्नेछ।

स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “कारोबार समय” भन्नाले सार्वजनिक बिदा बाहेक कारोबार खुल्ने तथा बन्द हुने समयको बीचको अवधि सम्झनु पर्छ।

(५) उपनियम (४) बमोजिम कर अधिकृतले अभिलेख जाँच गर्ने सिलसिलामा मागेको अभिलेखसँग सम्बन्धित विवरण तथा कागजात दर्ता भएको व्यक्तिले आफ्नै खर्चमा मुद्रण गरी उपलब्ध गराउनु पर्नेछ।

(६) उपनियम (४) बमोजिम कर अधिकृतले अभिलेख जाँच गर्दा निजलाई सहयोग पुऱ्याउनको निमित्त आवश्यक कर्मचारीहरू उपलब्ध गराउने कर्तव्य दर्ता भएको व्यक्तिको हुनेछ।

(७) यस नियमबमोजिम राखिएका अभिलेखहरू दर्ता भएको व्यक्तिले ६ वर्षसम्म सुरक्षित राख्नु पर्नेछ।

१ तेइसौ संशोधनद्वारा संशोधित।

२ अट्टाइसौ संशोधनद्वारा संशोधित।

२४. नमूनाको लागि वितरण गरिएको वा बिना मूल्यमा प्राप्त वस्तुको विवरण: नियम २३ मा उल्लिखित अभिलेखहरूका अतिरिक्त दर्ता भएको व्यक्तिले कारोबारसँग सम्बन्धित देहायका विवरणहरू समेत राख्नु पर्नेछः—

(क) व्यवसाय प्रवर्द्धनको लागि नमूनाको रूपमा प्राप्त भएका तथा वितरण गरिएको वस्तुको विवरण।

(ख) विनामूल्य प्राप्त भएका तथा वितरण गरिएका वस्तुको विवरण।

२५. खरिद तथा बिक्री खाता प्रमाणित सम्बन्धी व्यवस्था: (१) ऐनको दफा १६ को उपदफा (३) बमोजिम खरिद तथा बिक्री कारोबारको प्रत्येक कर अवधिको अभिलेख करदाता स्वयंले प्रमाणित गरेको खरिद तथा बिक्री खातामा राख्नु पर्नेछ।

(२) विद्युतीय माध्यमबाट बीजक जारी गर्न अनुमति लिएको करदाता वा विभागले तोकेको अन्य करदाताले नियम २६ बमोजिम प्रत्येक कर अवधिको कर विवरण पेश गर्दा खरिद तथा बिक्री कारोबारको विवरण विभागले तोकेको ढाँचामा विद्युतीय माध्यमबाट पेश गर्नु पर्नेछ।

परिच्छेद—६

कर विवरण तथा सङ्कलन

२६. कर अवधिको कर विवरण पेश गर्नु पर्ने: (१) दर्ता भएको व्यक्तिले विक्रम संवत् अनुसारको एक महिनाको कर अवधिको कर विवरण सो अवधि समाप्त भएको मितिले पच्चीस दिनभित्र अनुसूची—१० बमोजिमको ढाँचामा सम्बन्धित कर अधिकृत समक्ष पेश गर्नु पर्नेछ।

∴

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै दर्ता भएको व्यक्तिले आफ्नो लेखा कम्प्युटर प्रणालीमा राखेको कारणले उपनियम (१) मा उल्लिखित कर अवधिको सट्टा छुट्टै कर अवधि कायम गरी पाउन कर अधिकृत समक्ष निवेदन दिएमा

⊗ दशौं संशोधनद्वारा थप।

⊕ तेइसौं संशोधनद्वारा संशोधित।

∴ अठारौं संशोधनद्वारा झिकिएको।

कर अधिकृतले जाँचबुझ गरी उपयुक्त देखेमा त्यस्तो दर्ता भएको व्यक्तिको हकमा आवश्यकता अनुरूप छुट्टै कर अवधि कायम गरिदिन सक्नेछ।

(३) §

(३क) ^

†(३ख) ≡साना तथा मझौला उद्योग, छापा, विद्युतीय छापा तथा विद्युतीय प्रकाशन वा प्रसारण गृह र वार्षिक एक करोड रूपैयाँसम्मको कारोबार गर्ने करदाताले चाहेमा विभागले विवरण पेश गर्ने अवधि चौमासिक कायम गर्न सक्नेछ।

(४) यसरी एक महिनाभन्दा घटी वा बढी कर अवधि कायम गरिएको दर्ता भएको व्यक्तिले सो अवधिको कर विवरण सो अवधि समाप्त भएको मितिले पच्चीस दिनभित्र अनुसूची-१० बमोजिमको ढाँचामा कर अधिकृत समक्ष पेश गर्नु पर्नेछ।

(५) पहिलो पटक कर विवरण पेश गर्दा दर्ता भएको व्यक्तिले कर अवधिको बाँकी अवधिलाई कर अवधि मानी सोही अवधिको कर विवरण पेश गर्नु पर्नेछ।

२७. हकवाला वा कानूनी प्रतिनिधिबाट कर विवरण पेश गर्न लगाउन सकिने: दर्ता भएको व्यक्तिको मृत्यु हुन गएमा वा निज कर विवरण पेश गर्न शारीरिक वा मानसिक रूपमा असक्षम भएमा निजको मृत्यु भएको वा निज शारीरिक वा मानसिक रूपमा असक्षम भएको अघिल्लो दिनसम्मको अवधिसम्म निजले वस्तु वा सेवाको आपूर्ति गरेको अवधि मानी कर अधिकृतले सो अवधिको कर विवरण निजको हकवाला वा कानूनी प्रतिनिधिलाई पेश गर्न लगाउन सक्नेछ।

२८. एकलै वा संयुक्त रूपमा कर विवरण पेश गर्नु पर्ने: देहायको अवस्थामा देहायका व्यक्तिले एकलै वा संयुक्त रूपमा कर विवरण पेश गर्नु पर्नेछः—

§ सत्रौं संशोधनद्वारा झिकिएको ।

^ बाइसौं संशोधनद्वारा झिकिएको ।

† पच्चीसौं संशोधनद्वारा संशोधित ।

≡ अट्ठाइसौं संशोधनद्वारा संशोधित ।

- (क) कुनै करदाता कर विवरण पेश गर्न असक्षम भएमा वा निजको मृत्यु भएमा निजको हकवाला वा संरक्षकले,
- (ख) करदाता कानूनी व्यक्ति भएमा त्यस्तो करदाताको तर्फबाट कुनै सञ्चालक, कार्यकारी प्रमुख वा व्यवस्थापनले तोकेको कुनै कर्मचारीले,
- (ग) करदाता कानूनी व्यक्ति भएमा र त्यस्तो कानूनी व्यक्ति खारेज वा विघटन भएमा लिक्विडेटरले,
- (घ) माथि उल्लेख भएको अवस्था बाहेक अन्य अवस्थामा कर अधिकृतले तोकेको करदातासँग सरोकार राख्ने व्यक्तिले।

परिच्छेद—७

करको निर्धारण र असुल उपर

२९. कर अधिकृतले कर निर्धारण गर्न सक्ने: (१) ऐनको दफा २० को उपदफा (१) मा उल्लिखित अवस्था परी सोही दफाको उपदफा (२) बमोजिमका आधारहरूका अतिरिक्त बजार मूल्य वा कर निर्धारण गरिनुपर्ने कारोबारसँग सम्बन्धित अन्य कुनै सूचना वा जानकारीका आधारमा समेत कर अधिकृतले कर निर्धारण गरी अनुसूची-१२ को ढाँचामा कर निर्धारण आदेश जारी गर्न सक्नेछ।

(२) उपनियम (१) बमोजिम कर अधिकृतले जारी गरेको कर निर्धारण आदेश उपर आफ्नो सफाईमा प्रमाण पेश गर्न सम्बन्धित करदातालाई पन्ध्र दिनको म्याद दिनु पर्नेछ।

(३) उपनियम (२) बमोजिमको म्यादभित्र सम्बन्धित करदाताबाट सफाईमा पेश हुन आएको प्रमाणहरू उपयुक्त देखेमा सोही आधारमा कर अधिकृतले उपनियम (१) बमोजिम कर निर्धारण गरी कर निर्धारण आदेश जारी गर्नु पर्नेछ। यसरी कर निर्धारण आदेश जारी गर्दा सो आदेशमा आदेश जारी भएको मितिसम्म ऐनको दफा १९ को उपदफा (२) १..... बमोजिम लाग्ने थप दस्तुर र दफा २६ बमोजिम लाग्ने ब्याजको रकम समेत समावेश गर्नु पर्नेछ।

० पाँचौं संशोधनद्वारा संशोधित।

१ सत्रौं संशोधनद्वारा झिकिएको।

स्पष्टीकरण: ब्याजको गणना गर्दा प्रति महिना बाह्र खण्डको एक खण्डको आधारमा गरिनेछ।

३०. कर, जरिबाना, थप दस्तुर र ब्याजको रकम बुझाउनु पर्ने: नियम २९ बमोजिम जारी भएको कर निर्धारण आदेश बमोजिमको रकम सम्बन्धित करदाताले त्यस्तो आदेशमा उल्लिखित मितिभित्र सम्बन्धित कार्यालयमा दाखिल गर्नु पर्नेछ।

३१. कागजातको तामेली: (१) ऐन बमोजिम कुनै व्यक्तिलाई दिनु वा बुझाउनु पर्ने कुनै पनि कागजात देहायको अवस्थामा सो व्यक्तिलाई रीतपूर्वक दिएको वा बुझाएको मानिनेछ:-

(क) कुनै व्यक्तिको ठेगानामा फ्याक्स, इमेल वा त्यस्तै अन्य विद्युतीय माध्यम मार्फत पठाएको,

(ख) व्यक्तिगत रूपमा जसलाई बुझाउनु पर्ने हो उसैलाई वा निजको प्रतिनिधि वा कर्मचारीलाई बुझाएको तथा निकायको हकमा निकायको प्रबन्धक वा निजले तोकेको प्रतिनिधि वा कर्मचारीलाई बुझाएको, वा

(ग) व्यक्तिको थाहा भएसम्मको आवास, कार्यालय, व्यवसाय वा अन्य ठेगानामा हुलाकबाट रजिष्ट्री गरी पठाएको।

(२) विभागको अधिकारप्राप्त अधिकृतको नाम र पद खुल्ने गरी दस्तखत गरिएको, कम्प्युटर प्रविधिबाट इनक्रिप्ट वा इनकोड गरिएको, छाप लगाइएको वा सो कागजातमा लेखी यस नियम बमोजिम तामेल गरिएको वा दिइएको कागजातलाई रीतपूर्वकको मानिनेछ।

(३) उपनियम (१) र (२) बमोजिम कागजात तामेल हुन नसकेमा सम्बन्धित व्यक्तिको नाममा रेडियो, टेलिभिजन वा राष्ट्रियस्तरको कुनै दैनिक पत्रपत्रिकाबाट तत्सम्बन्धी आदेशको सूचना प्रसारण वा प्रकाशन गरी सोको जानकारी गराउन सकिनेछ। त्यसरी गराएको जानकारी सम्बन्धित व्यक्तिले पाएको मानिनेछ।

३० सोही संशोधनद्वारा संशोधित।

३१ तेइसो संशोधनद्वारा संशोधित।

३२. दर्ता नभएको व्यक्तिले उठाएको करको निर्धारण र असुली: (१) दर्ता नभएको कुनै व्यक्तिले कर उठाएमा निजले ऐनको दफा १५ को उपदफा (२) बमोजिम उठाएको करको निर्धारण नियम २९ मा उल्लेख भए बमोजिमको प्रक्रिया अपनाइ करको निर्धारण गरिनेछ।

(२) उपनियम (१) बमोजिम निर्धारण गरिएको कर त्यस्तो कर उठाउने दर्ता नभएको व्यक्तिले कर निर्धारण आदेश जारी भएको मितिले *पन्ध्र दिनभित्र बुझाउनु पर्नेछ।

३३. प्रयोग भइसकेका वस्तुहरूको कर निर्धारण तरीका: (१) प्रयोग भइसकेका वस्तुहरूको कर निर्धारण त्यस्ता वस्तुहरूको बिक्री मूल्य र खरिद मूल्य बीचको बचतमा मात्र गरिनेछ। त्यस्ता वस्तुको बिक्रेताले देहाय बमोजिमका स्थायी अभिलेख त्यस्ता वस्तु खरिद वा बिक्री गर्दाकै अवस्थामा तयार गरी राख्नुपर्नेछ।

(क) खरिद सम्बन्धी

(अ) खरिद मिति,

(आ) वस्तुको पूर्ण जानकारी हुने किसिमको व्यहोराको उल्लेख,

(इ) कर बाहेकको खरिद मूल्य,

(ई) करको दर,

(उ) करको रकम,

(ऊ) तिरेको कूल रकम।

(ख) बिक्री सम्बन्धी

(अ) बिक्री भएको मिति,

(आ) कर बाहेकको बिक्री मूल्य,

(इ) खरिद मूल्य र बिक्री मूल्य बीचको फरक,

(ई) करको दर,

(उ) करको रकम,

* तेहीँ संशोधनद्वारा संशोधित।

(ऊ) प्राप्त गरेको कूल रकम।

(२) उपनियम (१) मा उल्लेख गरेको खरिद मूल्य भन्नाले कर सहितको मूल्यलाई जनाउनेछ।

~ (३) प्रयोग भै सकेका प्रत्येक वस्तुहरू बिक्री गर्दा बीजक जारी गरी खरिद र बिक्रीको छुट्टा छुट्टै अभिलेख राख्नु पर्नेछ।

(४) दर्ता भएको व्यक्तिले उपनियम (१), (२) र (३) मा उल्लेख भएको अभिलेख सन्तोषजनक ढङ्गले राखेको नपाइएमा त्यस्तो करदाताले बिक्री गरेको कूल बिक्री मूल्यमा कर लगाइ अर्को कर विवरण सँगै त्यस्तो कर दाखिल गर्ने गरी कर अधिकृतले लिखित आदेश दिन सक्नेछ।

३४. पुनरावेदन दिनुअघि कर विवरण पेश गर्नु पर्ने: नियम २९ बमोजिम गरिएको कर निर्धारण उपर करदाताले पुनरावेदन दिनु अघि आफ्नो सो अवधिको कर विवरण सम्बन्धित कर अधिकृत समक्ष पेश गर्नु पर्नेछ।

३५. काबु बाहिरको परिस्थिति: (१) ऐनको दफा १९ को उपदफा (४) को प्रयोजनको लागि देहायको अवस्थालाई काबु बाहिरको परिस्थिति मानिनेछ:—

(क) कर बुझाउनु पर्ने व्यक्ति विरामी परी अशक्त भएमा निको भएको मितिले सात दिनसम्म,

(ख) कर बुझाउनु पर्ने व्यक्तिले क्रिया बस्नु परेमा क्रिया समाप्त भएको मितिले सात दिनसम्म,

(ग) कर बुझाउनु पर्ने स्वास्नी मानिस सुत्केरी भएमा सुत्केरी भएको मितिले पैंतीस दिनसम्म,

(घ) कर बुझाउनु पर्ने व्यक्तिको मृत्यु भएमा बहुलाएमा वा बेपत्ता भएमा त्यस्तो भएको मितिले पैंतीस दिन भित्र निजको हकवाला वा संरक्षकले निवेदन गरेमा त्यस्तो निवेदन प्राप्त भएको मितिले सात दिनसम्म,

~ उन्नाइसौं संशोधनद्वारा संशोधित।

(ड) बाढी, पहिरो, हिउँ वा अन्य त्यस्तै कारणबाट बाटो बन्द भई आन्तरिक राजस्व कार्यालयमा आउन नसकेको अवस्थामा बाटो खुलेको मितिले सात दिनसम्म,

(च) यातायातको साधन पूर्ण रूपमा बन्द भई आउन नसक्ने अवस्था भएमा त्यस्तो बन्द समाप्त भएको भोलिपल्टसम्म,

➤ (छ) आगलागी, भूकम्प जस्ता दैवी विपत्तिका कारण काबु बाहिरको परिस्थिति सृजना भएमा सो विपत्ति परेको मितिले तीस दिनसम्म।

(२) उपनियम (१) को खण्ड (ख), (ग), [□] (घ), (ङ) र (छ) मा उल्लेख भए बमोजिम काबु बाहिरको परिस्थिति परी थप म्याद मागनु परेमा सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सिफारिस समेत पेश गर्नु पर्नेछ।

(३) उपनियम (१) को खण्ड (च) मा उल्लेख भए बमोजिमको अवस्था परी थप म्याद माग्न आउँदा जुन ठाउँमा यातायातको साधन बन्द भएको हो सो ठाउँसँग सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सिफारिस समेत पेश गर्नु पर्नेछ।

३६. थप दस्तुर मिनाहाको लागि निवेदन दिने म्याद: (१) ऐनको दफा १९ को उपदफा (४) बमोजिम थप दस्तुर मिनाहाको लागि कर तिर्नु पर्ने म्याद भुक्तान भएको मितिले तीस दिनभित्र महानिर्देशक समक्ष अनुसूची-१३ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको म्यादभित्र निवेदन नदिएमा थप दस्तुर मिनाहा दिइने छैन।

३७. कर निर्धारणको अवधि: ऐनको दफा २० को उपदफा (४) बमोजिमको अवधि गणना गर्दा करको सम्बन्धमा कुनै अदालतमा निवेदन परी स्थगन आदेश जारी भएको अवस्थामा सोको निर्णय नभएसम्मको अवधि कटाइ गणना गरिनेछ।

३८. ✱

-
- बाह्रौँ संशोधनद्वारा थप।
 - बाह्रौँ संशोधनद्वारा संशोधित।
 - ० बीसौँ संशोधनद्वारा संशोधित।
 - ✱ दसौँ संशोधनद्वारा झिकिएको।

परिच्छेद—८

कर कट्टी तथा कर फिर्तासम्बन्धी व्यवस्था

३९. कर कट्टी गर्न पाइने: (१) दर्ता भएको व्यक्तिले कुनै वस्तु वा सेवा आपूर्ति गर्दा सङ्कलन गरेको करबाट सो महिना वा सोभन्दा अगाडि आफ्नो कर लाग्ने वस्तु वा सेवा आयात वा प्राप्त गर्दा तिरेको कर देहायको अवस्थामा कट्टी गर्न पाउनेछः—

- (क) कर कट्टी दाबी गरिएको वस्तु वा सेवा कर योग्य व्यवसायसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएमा।
- (ख) आन्तरिक खरिद गरिएको भए नियम १७ बमोजिमको कर बीजक प्राप्त गरेको भएमा।
- (ग) आयात गरिएको भए आयात गर्दा कर तिरेको प्रमाणित गर्ने आयात सम्बन्धी कागजातहरू भएमा।

स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि “आयातसम्बन्धी कागजातहरू” भन्नाले प्रज्ञापनपत्र, नगदी रसिद, सामानको बीजक ^१तथा भन्सारको बाटो भई आयत नहुने सेवाको आपूर्तिको हकमा सेवाको बीजक र विभागले समय समयमा तोकेको तत्सम्बन्धी अन्य कागजातहरू सम्झनु पर्छ।

(२) यस नियम बमोजिम कर कट्टी गर्दा एकपटक मात्र गर्न पाइनेछ। यसरी कर कट्टी गर्दा दाबी गरिएको मितिभन्दा एक वर्ष अगाडिसम्मको बीजक वा आयातसँग सम्बन्धित कागजातहरू हुनु पर्नेछ।

(३) दर्ता भएको व्यक्तिले प्रत्येक कर अवधिको कर विवरण पेश गर्दा निजले वस्तु बिक्री गर्दा सङ्कलन गरेको करबाट वस्तु खरिद वा आयात गर्दा तिरेको कर कटाइ बाँकी रहेको रकम कर विवरणसाथ कर कार्यालयमा दाखिल गर्नु पर्नेछ।

(४) दर्ता भएको व्यक्तिले खरिद वा आयात गर्दा तिरेको कर रकम निजले बिक्री गर्दा सङ्कलन गरेको रकमभन्दा बढी भएमा त्यस्तो बढी भएको जति रकम अर्को कर अवधिमा कट्टी गर्न पाउनेछ। यसरी अर्को कर अवधिमा कट्टी गर्न पाउने रकम लगातार

^१ सातौँ संशोधनद्वारा थप।

✓चार महिनासम्म बाँकी रहेमा एकमुष्ट फिर्ता पाउन निजले *अनुसूची-१० बमोजिमको ढाँचामा कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ। यस्तो दरखास्त प्राप्त भएपछि कर अधिकृतले नियम ४५ बमोजिम बाँकी कर फिर्ता दिनु पर्नेछ।

(५) दर्ता भएको व्यक्तिले कुनै महिनामा बिक्री गरेको कूल मासिक बिक्रीको ≠चालीस प्रतिशतभन्दा बढी निर्यात गरेमा सो महिनाका लागि बढी भएको कट्टी गर्नु पर्ने कर फिर्ता पाउन निजले *अनुसूची-१० बमोजिमको ढाँचामा निर्यातसँग सम्बन्धित आवश्यक कागजातहरू समेत संलग्न राखी कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ। कर अधिकृतले त्यस्तो दरखास्त प्राप्त गरेपछि नियम ४५ बमोजिम बाँकी कर फिर्ता दिनु पर्नेछ। यसरी बाँकी कर फिर्ता दिने निर्णय गर्दा कर अधिकृतले देहायका कुराहरूमा ध्यान दिनु पर्नेछः—

(क) खरिद वा आयातमा कर तिरेको छ छैन।

(ख) पहिले पेश गर्नु पर्ने कर विवरण पेश गरेको छ छैन र पेश गरेको भए त्यस्तो कर विवरणबाट कर फिर्ताको दाबी पुष्टि हुन्छ हुँदैन।

□स्पष्टीकरणः यस उपनियमको प्रयोजनको लागि “निर्यातसँग सम्बन्धित कागजातहरू” भन्नाले वस्तु विनिमयको हकमा निर्यात प्रमाणपत्र, सामान प्राप्त गरेको प्रमाणपत्र, प्रतीतपत्र र आयात प्रमाणपत्र र निर्यातको हकमा निर्यात प्रमाणपत्र, सामान प्राप्त गरेको प्रमाणपत्र, भुक्तानी प्रमाणपत्र र प्रतीतपत्र सम्झनुपर्छ।

"३९क. नोक्सान भएको वस्तुमा तिरेको कर कट्टी गर्ने: ३(१) देहायको अवस्था परी कुनै वस्तु हानि नोक्सानी भएमा त्यस्तो वस्तुमा तिरेको कर कट्टी गर्नको लागि प्रमाण सहित देहाय बमोजिमको अवधिभित्र कर अधिकृत समक्ष निवेदन दिनु पर्नेछः-

✓ बाइसौं संशोधनद्वारा संशोधित।

* तेह्रौं संशोधनद्वारा संशोधित।

≠ एककाइसौं संशोधनद्वारा संशोधित।

□ सातौं संशोधनद्वारा संशोधित।

॥ एघारौं संशोधनद्वारा संशोधित।

३ चौबिसौं संशोधनद्वारा संशोधित।

- (क) आगजनी, चोरी, दुर्घटना, टुटफुट, प्राकृतिक विपद् वा ध्वंसात्मक गतिविधिका कारणले हानि नोक्सानी भएको वस्तुको हकमा त्यस्तो अवस्था भएको मितिले तीस दिनभित्र,
- (ख) उपयोग गर्ने म्याद सकिएको वस्तुको हकमा साउनदेखि असोजसम्ममा उपयोग गर्ने म्याद सकिएका वस्तुको कात्तिक पच्चीस गतेभित्र, कात्तिक देखि पुषसम्ममा उपयोग गर्ने म्याद सकिएको वस्तुको माघ पच्चीस गतेभित्र, माघदेखि चैतसम्ममा उपयोग गर्ने म्याद सकिएको वस्तुको वैशाख पच्चीस गतेभित्र र वैशाखदेखि असारसम्ममा उपयोग गर्ने म्याद सकिएका वस्तुको साउन पच्चीस गतेभित्र।

(२) उपनियम (१) बमोजिम परेको निवेदन छानविन गर्दा हानि नोक्सानी भएको वा उपयोग गर्ने म्याद सकिएको देखिएमा कर अधिकृतले त्यस्तो हानि नोक्सानी भएको वा उपयोग गर्ने म्याद सकिएको वस्तुमा तिरेको करकट्टी गर्न दिन सक्नेछ।

तर बीमा गरिएको वस्तुको हकमा क्षतिपूर्ति प्राप्त गरेको हदसम्म हुने रकम करदाता स्वयंले करकट्टी गर्न सक्नेछ।

४०. कर कट्टी सम्बन्धी अन्य व्यवस्था: (१) कर कट्टी गरिएको वस्तुहरू स्टकमा रहेको छ भने त्यस्तो वस्तुहरू कर अधिकृतले हेर्न चाहे वा गणना गर्न चाहेमा करदाताले देखाउनु वा गणना गर्न दिनुपर्नेछ। कर अधिकृतले त्यस्ता वस्तुहरू हेर्दा वा गणना गर्दा त्यस्तो वस्तुहरू कर लाग्ने कारोबारमा प्रयोग भएको नपाएमा वा स्टकमा रहनु पर्नेमा स्टकमा रहेको नपाएमा त्यस्ता वस्तुहरू प्रचलित बजार मूल्यमा बिक्री भएको मानिनेछ।

(२) उपनियम (१) बमोजिम बिक्री भएका वस्तुहरूमा लाग्ने कर दाखिल गर्न सम्बन्धित करदातालाई कर अधिकृतले आदेश दिन सक्नेछ। त्यस्तो कर रकम कर अधिकृतले तोकेको महिनाको कर विवरणसँग दाखिल गर्नु पर्नेछ।

तर कर अधिकृतको विचारमा त्यस्तो कर तत्कालअसुल नगरे असुल हुन नसक्ने अवस्था छ भने तुरुन्त करदाताबाट दाखिल गर्न लगाउन सक्नेछ।

६ अट्टाइसौं संशोधनद्वारा थप।

७ तेइसौं संशोधनद्वारा संशोधित।

(३) कुनै करदाताले करलाग्ने वस्तु वा सेवा तथा कर छुट भएका वस्तु वा सेवा दुबैको कारोबार गरेको रहेछ भने त्यस्तो करदाताले कर लाग्ने वस्तु वा सेवासँग प्रत्यक्ष रूपमा सम्बन्धित खरिद वा आयातमा तिरेको कर मात्र कट्टी गर्न पाउनेछ।

(४) कर लाग्ने वा कर छुट भएको दुबै प्रकारका वस्तु वा सेवाको कारोबार गर्ने करदाताले उपनियम (३) बमोजिम कर लाग्ने वस्तु वा सेवाको बिक्रीसँग खरिद वा आयात भएका वस्तुको प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसकेमा त्यस्तो करदाताले बिक्री गरेको कुल मूल्यमध्ये कर लाग्ने कारोबारको मूल्यको समानुपातिक हिसाबबाट खरिद वा आयातमा तिरेको कर कट्टी गर्न सक्नेछ।

(५) उपनियम (४) बमोजिम करको गणना गर्दा समानुपातिक रूपमा गणना हुन नसक्ने भन्ने कर अधिकृतलाई लागेमा निजले अर्को बैकल्पिक तरीकाद्वारा गणना गर्न विभागसँग निर्देशन माग गर्न सक्नेछ।

४१. कर कट्टी गर्न नपाईने वस्तु वा सेवाहरू: (१) ऐनको दफा १७ को प्रयोजनको लागि देहायका वस्तु वा सेवाहरूको हकमा कर कट्टी गर्न पाईने छैनः—

(क) पेय पदार्थ,

(ख) अल्कोहल वा अल्कोहल मिश्रित पेय पदार्थ जस्तै रक्सी, बियर,

॥(ग) सवारी साधनको लागि पेट्रोल,

(घ) मनोरञ्जन खर्च,

॥(ङ) अन्तिम उपभोक्तालाई विद्युत सेवा प्रदान गर्ने व्यक्तिले खरिद गरेका वस्तु तथा सेवा,

(२) देहायका वस्तुहरूमा देहाय बमोजिम अनुपातमा कर कट्टी गर्न पाइनेछः—

(क) ■.....

(ख) अटोमोबाइल्समा खरिद मूल्यको ४० प्रतिशत।

॥ तेइसौ संशोधनद्वारा संशोधित।

॥ अट्टाइसौ संशोधनद्वारा थप।

■ पाँचौ संशोधनद्वारा झिकिएको।

(ग) ■.....

स्पष्टीकरण: खण्ड (ख) को प्रयोजनको लागि “अटोमोवाइल्स” भन्नाले कुनै पनि तीन वा सोभन्दा बढी पाङ्ग्रा भएको सडकमा गुड्ने यात्रुवाहक सवारीको साधन सम्झनुपर्छ।

(३) दर्ता भएको व्यक्तिले उपनियम (१) वा (२) को आपूर्ति गर्ने कार्य नै मुख्य रूपमा गर्ने भएमा यस नियमावलीमा व्यवस्थित प्रक्रिया बमोजिम कर कट्टी गर्न बाधा पर्ने छैन।

४२. बिक्री कर कट्टी सम्बन्धी व्यवस्था: ऐन प्रारम्भ हुनु भन्दा अगाडि देहाय बमोजिमका मौज्दातमा रहेका वस्तुहरूमा तिरेको बिक्री कर मात्र कट्टी गर्न पाइनेछः—

(क) पुनः बिक्रीको लागि करदाताले ल्याएका वस्तुहरूमा,

(ख) व्यापारको लागि आंशिक रूपमा उत्पादित तथा सह उत्पादित वस्तुहरू तथा सेवाहरूमा,

(ग) कच्चा पदार्थ सहायक कच्चा पदार्थहरू र प्याकिङ्ग वस्तुहरूमा।

४३. निवेदन दिनु पर्ने: (१) करदाताले करकट्टीको लागि दर्ता भएको पन्ध्र दिनभित्र अनुसूची— १६ बमोजिमको ढाँचामा कर अधिकृत समक्ष निवेदन दिन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम निवेदन दिँदा देहाय बमोजिमका कागजात संलग्न गर्नु पर्नेछः—

(क) दर्ता हुँदाका बखत मौज्दात रहेको भए सामानको विवरण,

(ख) दर्ता हुनुभन्दा एकवर्ष अघिसम्मका कर बीजक र प्रज्ञापनपत्र भए तत् सम्बन्धी विवरण,

(ग) अन्य आवश्यक प्रमाण।

(३) उपनियम (१) बमोजिमको दावी कर अधिकृतद्वारा स्वीकृत भएमा सम्बन्धित करदाताले नियम ३९ को उपनियम (४) बमोजिम कट्टी गर्न पाउनेछ।

४ अठारौँ संशोधनद्वारा संशोधित।

(४) उपनियम (१) बमोजिम दाबी गरिएको कर पहिला नै कट्टा गरिएको पाइएमा ऐन र यस नियमावली बमोजिम कर अधिकृतले त्यस्तो करदातालाई कारबाही गर्न सक्नेछ।

४४. प्रयोग भइसकेका वस्तुहरूको कर कट्टी सम्बन्धी व्यवस्था: ऐनको दफा १७ को उपदफा (५) को प्रयोजनको लागि प्रयोग भइसकेका वस्तुहरू मध्ये दर्ता नभएको व्यक्तिसँग खरिद गरेका वस्तुहरू र दर्ता भएको व्यक्ति भएपनि ऐनको दफा १७ मा परेका र व्यक्तिगत प्रयोगमा समेत ल्याइएका वस्तुहरूको खरिदमा तिरेको कर कट्टी गर्न पाइने छैन।

४५. कर फिर्ता सम्बन्धी व्यवस्था: ^४(१) ऐनको दफा २४ को उपदफा (३) र (४), दफा २५, दफा २५ग१. वा दफा २५ग२. को प्रयोजनको लागि कर फिर्ता दिँदा कर अधिकृतले करदाताबाट फिर्ताको लागि पेश गरिएको प्रमाण तथा कागजातको तुरुन्त छानबिन गरी दर्ता भएको मितिले दफा २४ को उपदफा (३), दफा २५ग१. र दफा २५ग२. को हकमा साठी दिनभित्र र दफा २४ को उपदफा (४) तथा दफा २५ को हकमा तीस दिनभित्र फिर्ता दिनु पर्नेछ।

(२) ऐनको दफा २४ को उपदफा (३), दफा २५, दफा २५ग१. वा दफा २५ग२. बमोजिम प्राप्त हुन आएको प्रमाण तथा कागजातहरू पुनः छानबिन गर्नु पर्ने आवश्यकता भए सो अविलम्ब गरी पन्ध्र दिनभित्र फिर्ता दिनु पर्नेछ। फिर्ता दिँदा बीस हजार रुपैयाँभन्दा बढी भएमा निजको बैङ्क खातामा नै जम्मा हुने गरी भुक्तानी गर्नु पर्नेछ।

II(२क) ऐनको दफा २५ को उपदफा (१) को खण्ड (क) र (क१) बमोजिमका कूटनीतिक नियोग तथा कूटनीतिज्ञले कर फिर्ता प्रयोजनका लागि विभागमा सूचीकृत भएका फर्म तथा कम्पनी (रिफण्ड सप) बाट खरिद गरिएको वस्तु तथा सेवामा तिरेको कर विभागले तोकेको प्रक्रिया बमोजिम तीन दिनभित्र फिर्ता गरिनेछ।

^५(३) ऐनको दफा २५ को उपदफा (१) को प्रयोजनको लागि दर्ता नभएको व्यक्तिले कर फिर्ता माग गर्दा सोही उपदफाको खण्ड (क) र (क१) को प्रयोजनको लागि अनुसूची-१७, खण्ड (क२) को प्रयोजनको लागि अनुसूची-१७क., खण्ड (ख) र (ग) को

^४ छविसौं संशोधनद्वारा संशोधित।

० दशौं संशोधनद्वारा संशोधित।

✓ बाइसौं संशोधनद्वारा संशोधित।

II एक्काइसौं संशोधनद्वारा थप।

प्रयोजनका लागि अनुसूची-१८ र ऐनको दफा २५ ग २. को प्रयोजनको लागि अनुसूची-१८ क. को ढाँचामा विभागमा निवेदन दिन सक्नेछ।

♥(४) ऐनको दफा २५ को उपदफा (१) को खण्ड (क), (क१) र (क२) बमोजिमको कर फिर्ता विद्युतीय माध्यमबाट स्वचालित रूपमा गरिनेछ। यस सम्बन्धी कार्यविधि विभागले निर्धारण गरे बमोजिम हुनेछ।

४६. फिर्ता नहुने: ऐन र यस नियमावली बमोजिम ☒..... नक्कल लिनु पर्ने निर्णय आदेश, फैसला, पर्चा वा अन्य कागजातहरू लेखा अवधि समाप्त भएको मितिले तीन वर्षभित्र निवेदन नदिएमा दिईने छैन।

✱४७ ब्याजको दर: ऐनको दफा २४ को उपदफा (५) को प्रयोजनको लागि नेपाल सरकारले दिने ब्याजको दर वार्षिक पन्ध्र प्रतिशत हुनेछ। यस्तो ब्याज रकम ऐनको दफा २४ को उपदफा (३) र (४) बमोजिम फिर्ता माग गरेको मितिले साठी दिनपछि मात्र गणना गरिनेछ।

परिच्छेद—९

आयात निर्यात सम्बन्धी व्यवस्था

४८. आयातमा कर लाग्ने: (१) नेपाल☐..... भित्र आयात हुने ☐वस्तु वा सेवामा नेपालभित्र आपूर्ति भएको ☐वस्तु वा सेवामा लाग्ने दरले कर लाग्नेछ।

(२) आयात हुने वस्तु वा सेवामा कर निर्धारण गर्ने प्रयोजनको लागि मूल्य कायम गर्दा ऐनको दफा १२ को उपदफा (५) र (६) बमोजिमको प्रक्रिया अपनाइ मूल्य कायम गरिनेछ।

(३) आयात भएको वस्तुको मूल्य आयात हुँदाका अवस्थामा कायम गर्न नसकिएमा त्यस्ता वस्तुहरूमा लाग्ने सबै प्रकारका कर वा महसूललाई पुग्ने गरी धरौटी लिएर मात्र त्यस्ता वस्तु नेपाल☐..... भित्र ल्याउने अनुमति दिइनेछ। दर्ता भएको व्यक्तिले आयात

-
- ♥ पच्चीसौं संशोधनद्वारा थप।
 - ☒ आठौं संशोधनद्वारा झिकिएको।
 - ✱ दोस्रो संशोधनद्वारा संशोधित।
 - ☐ चौधौं संशोधनद्वारा झिकिएको।
 - ☐ सातौं संशोधनद्वारा संशोधित।

गरेको वस्तु वा सेवाको मूल्य कायम नभएसम्म त्यस्तो वस्तु वा सेवामा तिरेको कर कट्टी गर्न पाउने छैन।

(४) कुनै वस्तु आयात गर्दा धरौटी राखी आयात गरिएको भए मूल्य एकीन भएको मितिले एक वर्षसम्म मात्र कर कट्टी दाबी गर्न सकिनेछ।

४९. अस्थायी आयात सम्बन्धी व्यवस्था: (१) भन्सार महसूल नलाग्ने गरी पछि फिर्ता हुने शर्तमा आयात भएका वस्तुहरूमा भन्सारले कायम गरेको अनुमानित मूल्यका आधारमा पछि माल वा वस्तु फिर्ता भएपछि धरौटी रकम फिर्ता हुने गरी लाग्ने कर बापत धरौटी लिई आयात गर्न अनुमति दिइनेछ।

(२) अस्थायी आयात महसूल लाग्ने गरी अस्थायी रूपमा आयात भएका माल वा वस्तुमा महसूलमै कर लाग्नेछ।

५०. महानिर्देशकले रेखदेख र व्यवस्थापन गर्न सक्ने: ऐनको दफा २८ बमोजिम असूली हुने गरेको रेखदेख र व्यवस्थापन महानिर्देशकबाट *हुनेछ। महानिर्देशकले आवश्यक देखेमा आयात भएको वस्तु वा सेवाको सम्बन्धमा अनुगमन गर्ने प्रयोजनको लागि देहाय बमोजिमको काम कारवाही गर्न कर अधिकृतलाई आदेश दिन सक्नेछः—

(क) आयात भएको माल वा वस्तुको नमूना लिई उचित र पर्याप्त किसिमबाट कर लगाइएको कुराको निश्चित गर्ने र त्यस्तो नमूना लिएको सामान उचित समयभित्र सम्बन्धित करदातालाई फिर्ता दिने,

(ख) उचित समयमा कारोबारसँग सम्बन्धित स्थल, घर, गोदाम, पसल आदिमा प्रवेश गर्ने, निरीक्षण गर्ने, तलासी लिने तथा सम्बन्धित व्यक्तिसँग दिने,

(ग) खरिद, बिक्री वा पैठारीसँग सम्बन्धित कागजातहरू आफ्नो कब्जामा लिने, नक्कल लिने, निरीक्षण गर्ने, हटाउने तथा सम्बन्धित करदाताको अनुरोधमा उचित देखिएमा उचित समयभित्र हटाइएका कागजातहरूको सूची र अन्य कागजातहरू फिर्ता दिने।

* दोस्रो संशोधनद्वारा संशोधित।

५१. आयातमा प्राप्त भएको रकमको विशेष व्यवस्था: (१) ऐनको दफा २४ र २५ को प्रयोजनको लागि भन्सार विन्दुमा संकलित सम्पूर्ण कर रकम मूल्य अभिवृद्धि कर कोषको खातामा दैनिक रूपमा जम्मा गर्नु पर्नेछ र सोको विवरण भन्सार कार्यालयले तीन दिनभित्र नजीकको आन्तरिक राजस्व कार्यालयमा पठाउनु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको कोषमा जम्मा हुन आएको रकमबाट विभागले आदेश दिएको रकम फिर्ता दिई बाँकी रहने रकम दैनिक रूपमा तोकिएको राजस्व खातामा जम्मा गर्नु पर्नेछ।

(३) कोषको सञ्चालन गर्ने, बैङ्क खाता खोल्ने, कोषबाट लेख्ने र राजस्व जम्मा गर्ने कार्यविधि महालेखा नियन्त्रक कार्यालयले तोकिएका बमोजिम हुनेछ।

परिच्छेद—१०

सम्पत्ति रोक्का, लिलाम बिक्री र खानतलासी सम्बन्धी व्यवस्था

५२. सम्पत्ति रोक्का सम्बन्धी व्यवस्था: (१) ऐन र यस नियमावली बमोजिम बुझाउनु पर्ने कर, दस्तुर र व्याज करदाताले नियम ३० बमोजिमको म्यादभित्र नबुझाएमा कर अधिकृतले ऐनको दफा २१ बमोजिम बक्यौता कर, दस्तुर, जरिवाना र व्याज असुल गर्नको लागि सम्पत्ति रोक्का राख्न सक्नेछ।

(२) उपनियम (१) को प्रयोजनको निमित्त करदाताको सम्पत्ति रोक्का गर्दा देहाय बमोजिम गर्नु पर्नेछ:

(क) सूचना दिइसकेपछि करदाताको चल वा अचल सम्पत्ति कर दाखिल नगरेसम्म बिक्री वितरण वा हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित कार्यालयमा रोक्का गर्न लेखी पठाउने।

(ख) करदाताको कुनै सम्पत्ति कुनै व्यक्ति विशेषको संरक्षणमा वा साथमा छ भन्ने कर अधिकृतले थाहा पाएमा त्यस्तो सम्पत्ति रोक्का गर्न सम्बन्धित व्यक्तिलाई कर अधिकृतले यस नियमको अधीनमा रही आदेश दिने।

५ अठारौं संशोधनद्वारा संशोधित।

५३. लिलाम बिक्री सम्बन्धी व्यवस्था: (१) नियम ५२ बमोजिमको कारवाई गर्दा पनि कर असुल नभएमा कर अधिकृतले देहाय बमोजिमको प्रक्रिया पुर्‍याई करदाताको सम्पत्ति पूर्ण वा आंशिक रूपमा लिलाम बिक्री गरी कर असुल गर्न सक्नेछः—

(क) लिलाम बिक्री गर्नु पर्ने सम्पत्ति एकीन गरी सो सम्पत्ति र लिलाम बिक्री गर्नु पर्ने कारण तथा लिलाम बिक्री हुने स्थान र मिति समेत उल्लेख भएको सूचना लिलाम हुने मितिभन्दा कम्तिमा पन्ध्र दिन अगावै सार्वजनिक रूपमा प्रकाशित गर्ने।

(ख) लिलाम गर्दा लिलाम गर्ने वस्तु रहेको स्थानको गाउँपालिका वा महा/उपमहा/नगरपालिकाको एक जना प्रतिनिधि वा नजीकको सरकारी कार्यालयको एक जना प्रतिनिधि र सम्भव भएसम्म करदाता वा निजको प्रतिनिधि समेतलाई साक्षी राख्ने।

(२) उपनियम (१) बमोजिम लिलाम बिक्री गरी प्राप्त हुन आएको रकमबाट सर्वप्रथम लिलामसम्बन्धी सम्पूर्ण खर्च असुल गरी बाँकी रहन आएको रकमबाट करदाताले तिर्नु पर्ने कर, दस्तुर, जरिवाना र ब्याजको रकम असुल उपर गरी बढी भए जति रकम करदातालाई फिर्ता गर्नुपर्नेछ।

(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि करदाताको सम्पत्ति लिलाम हुनु अगावै करदाताले लिलामसम्बन्धी सम्पूर्ण खर्च, तिर्न बुझाउन पर्ने कर, दस्तुर, जरिवाना र ब्याज समेतको सम्पूर्ण रकम दाखिल गर्न ल्याएमा असुल उपर गरी लिलाम बिक्री बन्द गर्नुपर्नेछ।

(४) नियम ५२ मा जुनसुकै कुरा लेखिएको भए तापनि करदाताले तिर्नुपर्ने करअसुल गर्न बाँकी छँदै कुनै बैङ्क वा वित्तीय संस्थामा निजको नाममा रकम जम्मा भएको जानकारी कर अधिकृतलाई प्राप्त भई त्यस्तो रकम असुल भएमा सो बाँकी कारवाही बन्द गर्नु पर्नेछ।

(५) आंशिक असूली हुने भएमा क्रमशः लिलामसम्बन्धी खर्च, ब्याज, दस्तुर, जरिवाना र करको रकम असुल गरिनेछ।

५४. तुरुन्त लिलाम गर्ने: नियम ५२ बमोजिम सम्पत्ति रोक्का रहेको सम्बन्धमा कुनै अदालतमा निवेदन वा पुनरावेदन परी रोक्का रहने अवधि लामो हुन गई रोक्का रहेको सम्पत्ति सङ्गे, बिग्रने वा नष्ट हुने देखिएमा कर अधिकृतले त्यस्तो माल वा वस्तु तुरुन्त लिलाम बिक्री गरी आएको रकमको आम्दानी बाध्नु पर्नेछ र रोक्का रहेको रकम पछि अदालतको निर्णयबाट करदाताले फिर्ता पाउने ठहरिएमा लिलाम बिक्रीबाट प्राप्त भएको रकम मात्र निजलाई फिर्ता दिइनेछ। करदाताले माल वा वस्तु नै पाउँ भनी दाबी गर्न सक्ने छैन।

५५. खान तलासीको कार्यविधि: (१) ऐनको दफा २३ को उपदफा (२) को खण्ड (ख) बमोजिम खानतलासी लिनु पर्दा देहायबमोजिम गर्नु पर्नेछः—

(क) जुन विषयको सम्बन्धमा खानतलासी गर्न लागेको हो सो विषयसँग सम्बन्धित कुनै कागजात वा वस्तु कुनै घर वा अरू कुनै ठाउँमा फेला पर्ने सम्भावना छ भनी विश्वास गर्नु पर्ने मनासिव माफिकको कारण भएमा र सो वस्तु सो घर वा ठाउँको तुरुन्त तलासी नलिएको खण्डमा प्राप्त नहुने आशंका भएमा वा जाँच गर्न तत्कालै आवश्यक भएमा कर अधिकृतले आफै वा अन्य कर्मचारी खटाइ त्यस्तो घर वा स्थानको तलासी लिन वा लिन लगाउन सक्नेछ।

(ख) खण्ड (क) बमोजिम तलासी लिने घर वा स्थलमा बसोबास गरिआएका वा सो घर वा स्थलको धनी वा संरक्षकलाई तलासी लिने व्यक्तिले तलासी लिन खोजेको कारण खोली सो कुराको सूचना दिनुपर्नेछ र सो बमोजिम सूचना पाएपछि त्यस्तो व्यक्तिले तलासी लिन आउने व्यक्तिलाई त्यस्तो घर वा स्थलमा प्रवेश गर्न दिनु पर्नेछ।

(ग) खण्ड (ख) बमोजिम तलासी लिने घर वा ठाउँमा बस्ने व्यक्ति वा धनी वा संरक्षकले तलासी लिन आएका व्यक्तिलाई यस्तो घर वा स्थलमा प्रवेश गर्न नदिएमा तलासी लिने व्यक्तिले सो घर वा स्थलमा रहे बसेका स्वास्नी मानिसहरूलाई त्यहाँबाट हट्ने सूचना र मनासिव समय दिई आवश्यकता अनुसार कुनै इयाल ढोका, छेस्कनी खोली, तोडी भित्र पसी तलासी लिन सक्नेछ।

- (घ) खण्ड (ग) बमोजिम तलासी लिँदा सम्बन्धित ^७गाउँपालिका, महा/उपमहा/नगरपालिकाको कम्तीमा एक जना सदस्य वा स्थानीय दुई जना व्यक्ति वा घरधनी वा उसको एक जना प्रतिनिधि वा कुनै एक जना साक्षी राखी तलासी लिनु पर्नेछ।
- (ङ) खण्ड (घ) बमोजिम साक्षी बस्ने मानिस फेला नपरेमा वा साक्षी वस्न इन्कार गरेमा सोही व्यहोराको कैफियत जनाइ तलासी लिने व्यक्तिले सहीछाप गरेपछि खण्ड (ग) को प्रकृया पूरा भएको मानिनेछ।
- (च) यस नियम बमोजिम तलासी लिँदा कुनै मानिसको शरीरको तलासी लिनु परेमा सो समेत लिन सकिनेछ र तलासी लिनु पर्ने व्यक्ति स्वास्नी मानिस भएमा निजको तलासी स्वास्नी मानिसबाटै लिनु पर्नेछ।
- (छ) यस नियम बमोजिम तलासी लिँदा प्राप्त भएका मालवस्तु वा कागजातको विवरण तयार गरी तीन दिनभित्र विभाग समक्ष पेश गर्नु पर्नेछ।

परिच्छेद—११

विविध

५६. दर्ता भएको व्यक्तिसँग खरिद गर्नु पर्ने: नेपाल सरकार, संवैधानिक निकाय वा प्रदेश वा नेपाल सरकार वा प्रदेश अन्तर्गतको कुनै सरकारी निकाय वा संगठित संस्था वा स्थानीय तहले नेपालभित्र एक पटकमा बीस हजार रुपैयाँभन्दा बढीको कर लाग्ने वस्तु वा सेवाको खरिद गर्दा भएको व्यक्तिसँग मात्र खरिद गर्नु पर्नेछ।
५७. कूटनीतिक सुविधा सम्बन्धमा: ऐनको दफा २५ को उपदफा (१) को खण्ड (क) को प्रयोजनको लागि कूटनीतिक सुविधाप्राप्त व्यक्तिले परराष्ट्र मन्त्रालयले दिएको निस्सा समेत संलग्न राखी करको रकम फिर्ता पाउन विभाग समक्ष दरखास्त दिनु पर्नेछ।
५८. निःशुल्क सहयोग र सूचना: नेपाल सरकारले देहायका सहयोग तथा सूचना निःशुल्क प्रदान गर्नेछः—

^७ बीसौं संशोधनद्वारा संशोधित ।

^८ उन्नाइसौं संशोधनद्वारा संशोधित ।

- (क) कर प्रयोजनको निमित्त अपनाउनु पर्ने प्रक्रियाहरूको जानकारी,
- (ख) करदाता शिक्षा सम्बन्धी प्रकाशनहरू।

५८क.

- ५९. मूल्य अभिवृद्धि कर सम्बन्धी बहस पैरवी: करसम्बन्धी कुनै मुद्दाको बहस पैरवी गर्नु पर्ने भए सरकारी वकीलबाट हुनेछ।
- ६०. परिचयपत्रको ढाँचा: कर अधिकृतको परिचयपत्रको ढाँचा अनुसूची-२१ बमोजिम हुनेछ।
- ६१. निर्देशिका बनाउने: ऐन तथा यो नियमावली कार्यान्वयन गर्न नेपाल सरकार अर्थ मन्त्रालयले आवश्यक निर्देशिकाहरू बनाइ जारी गर्न सक्नेछ।
- ६२. अनुसूचीमा थपघट तथा हेरफेर: ^१अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीहरूमा आवश्यक थपघट तथा हेरफेर गर्न सक्नेछ।
- ६३. खारेजी र बचाऊ: (१) देहायका नियमहरू खारेज गरिएका छन्।
 - (क) मनोरञ्जन कर नियमहरू, २०१८।
 - (ख) बिक्रीकर नियमहरू, २०२४।
 - (ग) ठेक्काकर नियमावली, २०२४।(२) उपनियम (१) मा उल्लेखित नियमहरू बमोजिम भए गरेको काम कारवाहीहरू यसै नियमावली बमोजिम भए गरेको मानिने छन्।

^८ एक्काइसौं संशोधनद्वारा खारेज।

^१ बाइसौं संशोधनद्वारा संशोधित।

टिप्पणी:—(१) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरू:—

“श्री ५ को सरकार ”को सट्टा“ नेपाल सरकार ”।

(२) मूल्य अभिवृद्धि कर (उन्नाइसौं संशोधन) नियमावली, २०७४ द्वारा रुपान्तर भएका शब्दहरू:—

“मूल्य अभिवृद्धि कर कार्यालय ”को सट्टा“ आन्तरिक राजस्व कार्यालय ”।

(३) मूल्य अभिवृद्धि कर (छब्बिसौं संशोधन) नियमावली, २०८१ द्वारा रुपान्तर भएका शब्दहरू:—

“निकासी” को सट्टा “निर्यात”।

★अनुसूची-१

(नियम ३ को उपनियम (१) र (२) सँग सम्बन्धित)

नेपाल सरकार

आन्तरिक राजस्व विभाग

व्यावसायिक स्थायी लेखा नम्बर (B-PAN) का लागि दरखास्त फाराम

खण्ड (क): प्राकृतिक व्यक्तिको लागि

श्री आन्तरिक राजस्व कार्यालय।*.....

.....।

आयकर मु.अ.कर

* चिह्न लागेको महल तपाईंलाई लागूहुने भएमा मात्र भर्नुहोला ।

१. एकलौटी फर्म सम्बन्धी विवरण

क) फर्मको सि.न.

ख) फर्मको नाम

नेपाली	
अंग्रेजी (Capital Letters)	

ग) दर्ता सम्बन्धी विवरणहरू

दर्ता नं. दर्ता मिति वर्ष महिना गते निकाय स्थान

(घ) कारोबार शुरू मिति वा शुरू हुने मिति

वर्ष महिना गते

ड) के यो नयाँ कारोबार हो वा अरु कोहीबाट नामसारी भई आएको हो ? नयाँ

नामसारी भई आएको

* नेपाल राजपत्रमा मिति २०७३।४।२४ मा प्रकाशित सूचनाद्वारा हेरफेर गरिएको।

* अट्टाइसौं संशोधनद्वारा झिकिएको।

फर्म कसबाट नामसारी भई आएको हो उल्लेख गर्नुहोस्

फर्म नामसारी गरी दिने करदाताको स्थायी लेखा नं. नामसारी मिति

वर्ष महिना गते

--	--	--

(च) फर्मको ठेगाना

पत्राचार गर्ने ठेगाना

जिल्ला		
म.न.पा.।उ.म.न.पा.।न.पा.।गाउँपालिका		
वडा नं.		
टोल।मार्ग		
घर नं.।ब्लक नं.		
टेलिफोन नं.		
मोबाइल नं.		
पो.ब.नं.		
इमेल।वेबसाइट		
फ्याक्स नं.		

विवरण थप गर्नु परेमा थप पानाहरू प्रयोग गर्नुहोस्।

(छ) गोदामको ठेगाना

जिल्ला		
म.न.पा.।उ.म.न.पा.।न.पा.।गाउँपालिका		
वडा नं.		
टोल।मार्ग		
घर नं.।ब्लक नं.		
टेलिफोन नं.		
मोबाइल नं.		
पो.ब.नं.		
इमेल।वेबसाइट		
फ्याक्स नं.		

⇨ बीसौं संशोधनद्वारा संशोधित।

गोदाम भाडामा लिइएको भएमा*

	पहिलो	बीचको	थर
१. घरधनीको नाम, थर			
२. स्था. ले. नं.		४. मोबाइल	
३. टेलिफोन नं.		५. ईमेल	

विवरण थप गर्नुपरेमा थप पन्नाहरू प्रयोग गर्नुहोस्।

(ज) शाखाको ठेगाना*

जिल्ला		
म.न.पा. उ.म.न.पा. न.पा. गाउँपालिका		
वडा नं.		
टोल मार्ग		
घर नं. ब्लक नं.		
टेलिफोन नं.		
मोबाइल नं.		
पो.ब.नं.		
ईमेल वेबसाइट		
फ्याक्स नं.		

भाडामा बसेको भएमा*

	पहिलो	बीचको	थर
१. घरधनीको नाम, थर			
२. स्था. ले. नं.		४. मोबाइल	
३. टेलिफोन नं.		५. ईमेल	

२. व्यवसायिक विवरण

कार्यालय प्रयोजनको लागि (SITC)				



वीसौं संशोधनद्वारा संशोधित।

३. कारोबारको विवरण तथा अनुमान

गत आ.व.को कारोबार

यस आ.व.का. अनुमान

कुल कारोबार रकम		
मू.अ. कर लाग्ने कारोबार रकम		
मू.अ. कर छुट कारोबार रकम		

४. प्रोपाइटरको परिचय

(क) व्यक्तिको नाम, थर

पहिलो

बीचको

थर

नेपाली			
अंग्रेजी (Capital Letters)			

(ख) जन्म मिति

(ग) लिङ्ग

वर्ष महिना गते

--	--	--

पुरुष	महिला	अन्य

(घ) राष्ट्रियता

(ङ) करदाताको परिचय गराउने कागजातहरू

१. कागजातको किसिम	२. परिचय पत्र नं.	३. जारी गर्ने कार्यालय र स्थान	४. जारी गरेको मिति

(च) ठेगाना

स्थायी ठेगाना

हालको ठेगाना

जिल्ला		
म.न.पा. । उ.म.न.पा. । न.पा. । गाउँपालिका		
वडा नं.		
टोल । मार्ग		
घर नं. । ब्लक नं.		
टेलिफोन नं.		
मोबाइल नं.		
पो.ब.नं.		
इमेल । वेबसाइट		
फ्याक्स नं.		

(छ) प्रोप्राइटरको परिवारका सदस्यहरूको विवरण

क्र.स.	नाता	नाम, थर	स्था ले.नं.	पेशा व्यवसाय	परिचय नं.	पत्र	जारी गर्ने कार्यालय र स्थान
१	पति । पत्नि						
२	बाबु						
३	आमा						
४	हजुरबुबा						
५	संरक्षक						

५. सम्पर्क व्यक्ति (प्रोप्राइटरभन्दा फरक भएमा मात्र)

(क) व्यक्तिको नाम, थर

पहिलो

बीचको

थर

नेपाली			
अंग्रेजी (Capital Letters)			

(ख) पद

(ग) पेशा

(घ) स्था. ले. नं.

⇨ वीसौं संशोधनद्वारा संशोधित ।

--	--	--	--	--	--	--	--	--	--

(ड) परिचय गराउने कागजातहरू

१. कागजातको किसिम	२. परिचय पत्र नं.	३. जारी गर्ने कार्यालय र स्थान	४. जारी गरेको मिति

(च) ठेगाना

स्थायी ठेगाना

हालको ठेगाना

जिल्ला		
म.न.पा.।उ.म.न.पा.।न.पा.।गाउँपालिका		
वडा नं.		
टोल।मार्ग		
घर नं.।ब्लक नं.		
टेलिफोन नं.		
मोबाइल नं.		
पो.ब.नं.		
इमेल।वेबसाइट		
फ्याक्स नं.		

६. मूल्यअभिवृद्धि कर दर्ता

(क) दर्ता लागू हुने मिति वर्ष महिना गते

--	--	--

(ख) मू.अ.कर सम्पर्क (यदि माथि नं. मा उल्लेख गरिएको व्यक्ति बाहेक भए मात्र उल्लेख गर्नुहोस्)

(ग) व्यक्तिको नाम पहिलो बीचको थर

नेपाली			
अंग्रेजी (Capital Letters)			

(ख) पद

(ग) पेशा

(घ) स्था. ले. नं.

--

--

--	--	--	--	--	--	--	--	--	--

⇨ बीसौं संशोधनद्वारा संशोधित ।

(ड) परिचय गराउने कागजातहरू

१. कागजातको किसिम	२. परिचय पत्र नं.	३. जारी गर्ने कार्यालय र स्थान	४. जारी गरेको मिति

(च) ठेगाना

स्थायी ठेगाना	हालको ठेगाना
जिल्ला	
म.न.पा.।उ.म.न.पा.।न.पा.।गाउँपालिका	
वडा नं.	
टोल।मार्ग	
घर नं.।ब्लक नं.	
टेलिफोन नं.	
मोबाइल नं.	
पो.ब.नं.	
इमेल।वेबसाइट	
फ्याक्स नं.	

माथि उल्लेख भएका कुनै विवरणहरूमा परिवर्तन भएमा परिवर्तन भएको मितिले १५ दिन भित्र सम्बन्धित आ.रा.का.
*..... मा जानकारी गराई अद्यावधिक गर्नेछु ।

यस दरखास्त फाराममा उल्लेख भएको विवरणहरू र पेश गरेका कागजातहरू सही र सत्य छन् कुनै फरक परेमा
प्रचलित कानून बमोजिम सहैला बुझाउँला ।

वर्ष

--	--	--

 पहिलो

--	--	--

 बीचको

--	--	--

 थर
निवेदकको नाम थर

--	--	--

 दरखास्त मिति

--	--	--

 गते

औंठाको छाप	

- ⇒ वीसौं संशोधनद्वारा संशोधित ।
* अट्टाइसौं संशोधनद्वारा झिकिएको ।

आवेदकको दस्तखत

--

--	--

कार्यालय प्रयोजनको लागि मात्र

विवरण छानबिन र स्वीकृति:

१	प्रदान गरिएको स्था.ले.न.										
२	स्थायी लेखा नम्बर दर्ता लागू हुने मिति	वर्ष		महिना		गते					
३	मू.अ.कर दर्ता लागू हुने मिति	वर्ष		महिना		गते		अनिवार्य दर्ता		स्वेच्छिक दर्ता	
४	मू.अ.कर विवरण पेश गर्नु पर्ने अवधि	मासिक		चौमासिक		त्रैमासिक					
५	स्वीकृत गर्ने कर अधिकृत (USER ID)										
६	स्वीकृत गर्ने कर अधिकृतको नाम थर	पहिलो		बीचको		थर					
७	दस्तखत										
८	मिति	वर्ष		महिना		गते					
९	कार्यालयको नाम										

खण्ड (ख): निकायको लागि

श्री आन्तरिक राजस्व कार्यालय । *

..... ।

आयकर

--

मू.अ.कर

--

* अट्टाइसौं संशोधनद्वारा झिकिएको।

* चिह्न लागेको महल तपाईंलाई लागू हुने भएमा मात्र भर्नुहोला ।

१. आवेदक (निकाय) को परिचय

क) आवेदक (निकाय) को नाम

नेपाली	
अंग्रेजी (Capital Letters)	

ख) व्यवसाय दर्ता विवरणहरू

दर्ता नं.	दर्ता मिति	वर्ष	महिना	गते	कार्यालय र स्थान

ग) कारोबार शुरू मिति वा शुरू हुने मिति

वर्ष	महिना	गते

२. कारोबार स्थलको ठेगाना

पत्राचार गर्ने ठेगाना

जिल्ला		
म.न.पा. । उ.म.न.पा. । न.पा. । गाउँपालिका		
वडा नं.		
टोल । मार्ग		
घर नं. । ब्लक नं.		
टेलिफोन नं.		
मोबाइल नं.		
पो.ब.नं.		
इमेल । वेबसाइट		
फ्याक्स नं.		

भाडामा बसेको भएमा*

पहिलो	बीचको	थर

⇨ वीसौं संशोधनद्वारा संशोधित ।

१. घरधनीको नाम, थर

२. स्था. ले. नं.

४. मोबा

३. टेलिफोन नं.

५. ईमेल

गोदामको ठेगाना

जिल्ला		
म.न.पा.।उ.म.न.पा.।न.पा.।गाउँपालिका		
वडा नं.		
टोल।मार्ग		
घर नं.।ब्लक नं.		
टेलिफोन नं.		
मोबाइल नं.		
पो.ब.नं.		
ईमेल।वेबसाइट		
फ्याक्स नं.		

गोदाम भाडामा लिइएको भएमा*

	पहिलो	बीचको	थर
१. घरधनीको नाम, थर			
२. स्था. ले. नं.			
४. मोबा			
३. टेलिफोन नं.			
५. ईमेल			

विवरण थप गर्नुपरेमा थप पन्नाहरू प्रयोग गर्नुहोस्।

शाखा।प्रशाखाको ठेगाना*

जिल्ला		
म.न.पा.।उ.म.न.पा.।न.पा.।गाउँपालिका		
वडा नं.		

❖ बीसौं संशोधनद्वारा संशोधित।

टोल।मार्ग		
घर नं.।ब्लक नं.		
टेलिफोन नं.		
मोबाइल नं.		
पो.ब.नं.		
इमेल।वेबसाइट		
फ्याक्स नं.		

भाडामा बसेको भएमा*

	पहिलो	बीचको	थर
१. घरधनीको नाम, थर			
२. स्था. ले. नं.		४. मोबाइल	
३. टेलिफोन नं.		५.इमेल	

३. प्रधान।सम्पर्क कार्यालयको ठेगाना (कारोबारस्थल भन्दा फरक भएमा)

पत्राचार गर्ने ठेगाना

जिल्ला		
म.न.पा.।उ.म.न.पा.।न.पा.।गाउँपालिका		
वडा नं.		
टोल।मार्ग		
घर नं.।ब्लक नं.		
टेलिफोन नं.		
मोबाइल नं.		
पो.ब.नं.		
इमेल।वेबसाइट		
फ्याक्स नं.		

भाडामा बसेको भएमा*

	पहिलो	बीचको	थर

⇨ वीसौं संशोधनद्वारा संशोधित।

१. घरधनीको नाम, थर

२. स्था. ले. नं.४. मोब ३. टेलिफोन नं. ५. ईमेल

४. व्यवसायिक विवरण

	कार्यालय प्रयोजनको लागि (SITC)			

५. व्यावसायिक संस्थाको प्रकार

प्रा.लि. साझेदारी फर्म पब्लिक कं. सहकारी
 परोपकारी संस्था शैक्षिक संस्था अस्पताल अन्य

६. संचालक समिति, व्यवस्थापन समिति, कार्यसमितिका सदस्यहरू तथा साझेदारीहरूको विवरण

सि.नं	सञ्चालकको नाम, थर	स्था.ले.नं.

सि.नं	साझेदारहरूको नाम, थर	स्था.ले.नं.

साझेदारहरूको विवरण

७. कारोबारको विवरण तथा अनुमान

गत आ.व.को कारोबार यस आ.व.का. अनुमानित कारोबार

कूल कर लाग्ने कारोबार (निर्यात समेत)		
कूल आय कर नलाग्ने कारोबार (निर्यात समेत)		
कूल मू.अ.क. नलाग्ने कारोबार (निर्यात समेत)		

८. प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत

(क) नाम, थर

पहिलो

बीचको

थर

नेपाली			
अंग्रेजी (Capital Letters)			

(ख) पद

(ग) नियुक्ति मिति

वर्ष

(घ) मोबाइल

(ङ) राष्ट्रियता

(च) परिचय गराउने कागजातहरू

१. कागजातको किसिम	२. परिचय पत्र नं.	३. जारी गर्ने कार्यालय र स्थान	४. जारी गरेको मिति

(च) ठेगाना

स्थायी ठेगाना

हालको ठेगाना

जिल्ला		
म.न.पा. । उ.म.न.पा. । न.पा. । गाउँपालिका		
वडा नं.		

☞ बीसौं संशोधनद्वारा संशोधित ।

टोल।मार्ग		
घर नं.।ब्लक नं.		
टेलिफोन नं.		
मोबाइल नं.		
पो.ब.नं.		
इमेल।वेबसाइट		
फ्याक्स नं.		

६. मूल्यअभिवृद्धि कर दर्ता

(क) मू.अ.कर सम्पर्क (यदि माथि नं. ८ मा उल्लेख गरिएको व्यक्ति बाहेक भए मात्र उल्लेख गर्नुहोस्)

(ख) व्यक्तिको नाम पहिलो बीचको थर

नेपाली			
अंग्रेजी (Capital Letters)			

(ग) नियुक्ति मिति वर्ष महिना पद

--	--	--

(ङ) फोन नं.।मोबाइल नं. (च) इमेल

परिचय गराउने कागजातहरू

१. कागजातको किसिम	२. परिचय पत्र नं.	३. जारी गर्ने कार्यालय र स्थान	४. जारी गरेको मिति

(च) ठेगाना

स्थायी ठेगाना

हालको ठेगाना

जिल्ला		
म.न.पा.।उ.म.न.पा.।न.पा.।गाउँपालिका		
वडा नं.		
टोल।मार्ग		

⇨ वीसौं संशोधनद्वारा संशोधित ।

घर नं. । ब्लक नं.		
टेलिफोन नं.		
मोबाइल नं.		
पो.ब.नं.		
इमेल । वेबसाइट		
फ्याक्स नं.		

माथि उल्लेख भएका कुनै विवरणहरूमा परिवर्तन भएमा परिवर्तन भएको मितिले १५ दिन भित्र सम्बन्धित आ.रा.का. *..... मा जानकारी गराई यस दरखास्त फाराममा उल्लेख भएको विवरणहरू र पेश गरेका कागजातहरू सही र सत्य छन् कुनै फरक परेमा प्रचलित कानून बमोजिम सहुला बुझाउँला ।

वर्ष		पहिलो महिना		बीचको गते		थर	
निवेदकको नाम थर	दरखास्त मिति						
पद		कम्पनीको छाप					
आवेदकको दस्तखत							

कार्यालय प्रयोजनको लागि मात्र

विवरण छानबिन र स्वीकृति:

१	प्रदान गरिएको स्था.ले.न.							
२	स्थायी लेखा नम्बर दर्ता लागू हुने मिति	वर्ष		महिना		गते		
३	मू.अ.कर दर्ता लागू हुने मिति	वर्ष	महिना	गते	अनिवार्य दर्ता		स्वेच्छिक दर्ता	
४	मू.अ.कर विवरण पेश गर्नु पर्ने अवधि	मासिक चौमासिक त्रैमासिक						
५	स्वीकृत गर्ने कर अधिकृत (USER ID)							
६	स्वीकृत गर्ने कर अधिकृतको नाम थर	पहिलो		बीचको		थर		

* अट्टाइसौं संशोधनद्वारा झिकिएको ।

७	दस्तखत			
८	मिति	वर्ष	महिना	गते
९	कार्यालयको नाम			

खण्ड (ग): संयुक्त उपक्रम तथा अस्थाई लेखा नम्बरका लागि

श्री आन्तरिक राजस्व कार्यालय । *.....

..... ।

आयकर

मू.अ.कर

* चिह्न लागेको महल तपाईंलाई लागू हुने भएमा मात्र भर्नुहोला ।

१. आवेदक (निकाय) को परिचय

क) आवेदक (निकाय) को नाम

नेपाली	
अंग्रेजी (Capital Letters)	

ख) व्यवसाय दर्ता विवरणहरू

दर्ता नं.	दर्ता मिति	वर्ष	महिना	गते	कार्यालय र स्थान

ग) कारोबार शुरू भएको वा शुरू हुने मिति

वर्ष	महिना	गते

घ) कारोबार अन्त्य हुने वा सम्पन्न हुने मिति

वर्ष	महिना	गते

* अट्टाइसौं संशोधनद्वारा झिकिएको ।

२. कारोबार स्थलको ठेगाना

पत्राचार गर्ने ठेगाना

जिल्ला		
म.न.पा.।उ.म.न.पा.।न.पा.।गाउँपालिका		
वडा नं.		
टोल।मार्ग		
घर नं.।ब्लक नं.		
टेलिफोन नं.		
मोबाइल नं.		
पो.ब.नं.		
इमेल।वेबसाइट		
फ्याक्स नं.		

भाडामा बसेको भएमा*

	पहिलो	बीचको	थर
१. घरधनीको नाम, थर			
२. स्था. ले. नं.		४. मोब	
३. टेलिफोन नं.		५. इमेल	

३. व्यसियक संस्थाको प्रकार

(JV)	अस्थाई
---------------------------	-----------------------------

संयुक्त उपक्रम भएमा

सि.नं	साझेदारहरूको नाम, थर	स्था.ले.नं.	हिस्सा प्रतिशत (JV ratio)	फोन नं.

⇨ वीसौं संशोधनद्वारा संशोधित।

--	--	--	--	--

संयुक्त उपक्रमको आवश्यकता फर्मको विवरण (मुख्य साझेदार सि. नं. मा उल्लेख गर्ने)

व्यवसाय सञ्चालक। सम्पर्क व्यक्तिको

(क) नाम, थर

	पहिलो	बीचको	थर
नेपाली			
अंग्रेजी (Capital Letters)			

(ख) पद

(ग) नियुक्ति मिति

वर्ष

--	--	--

(घ) फोन र मोबाइल नं.

(ङ) राष्ट्रियता

(च) इमेल

(छ) परिचय गराउने कागजातहरू

१. कागजातको किसिम	२. परिचय पत्र नं.	३. जारी गर्ने कार्यालय र स्थान	४. जारी गरेको मिति

(ज) ठेगाना

स्थायी ठेगाना

हालको ठेगाना

जिल्ला		
म.न.पा.।उ.म.न.पा.।न.पा.।गाउँपालिका		
वडा नं.		
टोल।मार्ग		
घर नं.।ब्लक नं.		
टेलिफोन नं.		
मोबाइल नं.		
पो.ब.नं.		

⇨ बीसौं संशोधनद्वारा संशोधित।

इमेल।वेबसाइट		
फ्याक्स नं.		

माथि उल्लेख भएका कुनै विवरणहरूमा परिवर्तन भएमा परिवर्तन भएको मितिले १५ दिन भित्र सम्बन्धित आ.रा.का.
*.....मा जानकारी गराई यस दरखास्त फाराममा उल्लेख भएको विवरणहरू र पेश गरेका कागजातहरू सही र
सत्य छन् कुनै फरक परेमा प्रचलित कानून बमोजिम सहुला बुझाउँला ।

वर्ष				पहिलो महिना	गते	बीचको	थर
निवेदकको नाम थर	दरखास्त मिति						
पद					कम्पनीको छाप		
आवेदकको दस्तखत							

कार्यालय प्रयोजनको लागि मात्र

विवरण छानबिन र स्वीकृति:

१	प्रदान गरिएको स्था.ले.न.								
२	स्थायी लेखा नम्बर दर्ता लागू हुने मिति	वर्ष	महिना	गते					
३	मू.अ.कर दर्ता लागू हुने मिति	वर्ष	महिना	गते					
					अनिवार्य दर्ता	स्वेच्छिक दर्ता			
४	मू.अ.कर विवरण पेश गर्नु पर्ने अवधि	मासिक चौमासिक			द्वैमासिक				
५	स्वीकृत गर्ने कर अधिकृत (USER ID)								
६	स्वीकृत गर्ने कर अधिकृतको नाम थर	पहिलो	बीचको	थर					
७	दस्तखत								
८	मिति	वर्ष	महिना	गते					

* अट्टाइसौं संशोधनद्वारा झिकिएको।

९	कार्यालयको नाम			

नेपाल कानून आयोग

अनुसूची-२[■]

.....

नेपाल कानून आयोग

■ पाँचौँ संशोधनद्वारा झिकिएको।

अनुसूची-३

(नियम ५ सँग सम्बन्धित)

नेपाल सरकार

अर्थ मन्त्रालय

आन्तरिक राजस्व विभाग

स्थायी लेखा नम्बर (पान) दर्ता प्रमाण पत्र

फोटो

पान

आन्तरिक राजस्व

कार्यालय

करदाताको नाम

कारोबारको नाम

करदाताको प्रकार

ठेगाना

व्यवसाय कारोबारहरू

मिति

मू.अ.कर.दर्ता मिति

दिन महिना साल

करदाताको दस्तखत

कर अधिकृतको दस्तखत

अतिरिक्त कारोबारहरू

	कारोबारको नाम	ठेगाना	शुरू मिति	कर अधिकृतको दस्तखत
१				
२				
३				

अनुसूची-४

(नियम ११ को उपनियम (१) सँग सम्बन्धित)

नेपाल सरकार

अर्थ मन्त्रालय

१/आन्तरिक राजस्व विभागयस दरखास्त फारामको दुवै खण्ड भर्नु पर्नेछ

खण्ड १ नयाँ करदाताले भर्नु पर्ने	खण्ड २ साविकको करदाताले भर्नु पर्ने
मैले/हामीले निम्नलिखित मितिमा चालू व्यवसायको रूपमा एउटा कारोबार मेरो/आफ्नो नियन्त्रणमा लिएको छु/छौं।	मैले/हामीले निम्नलिखित मितिमा चालू व्यवसायको रूपमा एउटा कारोबार हस्तान्तरण गरी दिएको छु/छौं।
मिति	मिति
कसबाट	कसलाई
(साविक मालिकको नाम)	(नयाँ मालिकको नाम)
मूल्य अभिवृद्धि कर विवरण फाराम १ मैले/हामीले यसैसाथ संलग्न गरेको छु/गरेका छौं । पहिले नै जम्मा गरिसकेको छु/छौं।	उक्त मिति पछि मलाई/हामीलाई दर्ता हुने दायित्व रहने छैन। म/हामी दर्ता हुन योग्य रहने छैन/छैनौं। म/हामी स्वेच्छाले दर्ताको लागि गरेको आफ्नो अनुरोध फिर्ता लिन्छु/लिन्छौं।
दरखास्त मञ्जुर भएमा म/हामी निम्न लिखित कुरा गर्दछु/गर्दछौं:	यो दरखास्त मञ्जुर गरिएमा म/हामी निम्न कुराको घोषणा गर्दछु/गर्दछौं:
☐ मूल्य अभिवृद्धि कर विवरणमा उल्लेखित सम्पूर्ण अवधि बापत तिर्नु पर्ने सबै मूल्य अभिवृद्धि कर सहित मेरो/हाम्रो पहिलो मूल्य अभिवृद्धि कर विवरण <u>१/आन्तरिक राजस्व कार्यालय</u> मा पेश गर्नेछु/गर्नेछौं।	☐ दर्ता नम्बर नामसारी नगरिएको अवस्थामा मैले/हामीले दाबी गर्न पाउने मैले/हामीले तिरेका कुनै कर रकम दाबी गर्ने अधिकार नयाँ मालिकलाई हुनेछ।
☐ साविकको मालिकले पेश गर्नु पर्ने तर नगरेका कुनै विवरण भए पेश गर्नेछु/गर्नेछौं।	☐ <u>१/आन्तरिक राजस्व कार्यालय</u> ले नयाँ मालिकलाई गरेको कुनै भुक्तानीले उक्त रकम माथि मेरो/हाम्रो

१ बाइसौं संशोधनद्वारा संशोधित।

☐ व्यवसाय नामसारी हुनुअघि साविकको मालिकले गरेको आपूर्ति बापत तिर्नु पर्ने कुनै कर बाँकी भए सो लगायत उसले आफ्नो मौज्दात तथा सम्पति बापत तिर्नु पर्ने मूल्य अभिवृद्धि कर तिर्न मञ्जुर गर्दछु/गर्दछौं। ☐ नामसारी मितिपछि कुनै अवधि बापत साविकको मालिकको नाममा पेश गरिएको कुनै विवरण मैले/हामीले पेश गरेको मान्ने छु/छौं। ☐ [√] आन्तरिक राजस्व कार्यालयले दर्ता नम्बर दिनुअघि साविकको मालिकलाई भुक्तानी गरेको कुनै रकमले उक्त रकम माथि मेरो/हाम्रो कुनै अधिकार भए सो पूरा गरेको मान्ने छु/छौं।
दस्तखत ----- ----- ----- (मालिक/साझेदार/सञ्चालक/कम्पनी सचिव, प्रशासक) मिति -----

कुनै अधिकार भए सो पूरा हुनेछ। ☐ मैले/हामीले मूल्य अभिवृद्धि कर सहित निम्न बमोजिम मूल्याङ्कन गरिएका मौज्दात तथा सम्पति आफूसँगै राखेको छु/छौं। रु. नामसारीको मितिपछि मलाई/हामीलाई निम्न ठेगानामा सम्पर्क गर्न सकिनेछ:- ----- ----- ----- दस्तखत ----- ----- ----- (मालिक/साझेदार/सञ्चालक/कम्पनी सचिव, प्रशासक) मिति -----
--

[√] बाइसौं संशोधनद्वारा संशोधित।

अनुसूची-५

(नियम १७ को उपनियम (१) सँग सम्बन्धित)

कर बीजकको ढाँचा

बीजक नम्बर:

कारोबार मिति:

बिक्रेताको करदाता दर्ता नम्बर:

बीजक जारी भएको मिति:

बिक्रेताको नाम:

ठेगाना:

क्रेताको नाम:

ठेगाना:

क्रेताको करदाता दर्ता नम्बर:

भुक्तानीको तरिका: नगद/चेक/उधारो/अन्य

सि.नं.	एच.एस.कोड	विवरण	परिमाण	प्रति इकाई मूल्य रु.	जम्मा मूल्य रु.
				 प्रतिशतले छुट	
				कर लाग्ने मूल्य	
				 प्रतिशतले कर	
				जम्मा	

.....
बिक्रेताको सही

^४ छुट्टिसँगै संशोधनद्वारा संशोधित ।

अनुसूची-५ क

(नियम १७ सँग सम्बन्धित)

कर बीजकको ढाँचा

बीमक (कम्पनी) को नाम र ठेगाना:

बीजक नं.

बीमकको स्थायी लेखा नम्बर:

--	--	--	--	--	--	--	--	--	--

कर विजक:

बीमितको नाम:

ठेगाना:

विमितको स्थायी लेखा नम्बर:

--	--	--	--	--	--	--	--	--	--

जारी मिति:

अभिकर्ता:

विवरण		रकम रु.
बीमालेख नं.	कभरखनोट नं.	
सम्पुष्टि नं.	बीमा शुल्क	
बीमाङ्क रकम रु.	आतङ्ककारी कार्य, हुलदङ्गा तथा तोडफोड	
अवधि देखि सम्म	नामसारी दस्तुर टिकट दस्तुर	
	कर लागने जम्मा मूल्य	
	% मू. अ. कर	
	कुल जम्मा	

निमित्त : कम्पनीको नाम

अधिकार प्राप्त दस्तखत

अनुसूची-५ख

(नियम १७ को उपनियम (१क) सँग सम्बन्धित)

कर बीजकको ढाँचा

बीजक नम्बर:

बिक्रेताको नाम:

कारोबार मिति:

ठेगाना:

बीजक जारी गरेको मिति:

फोन नं. :

इमेल:

फ्याक्स नं. :

वेबसाइट:

बिक्रेताको करदाता दर्ता नं. (PAN):

--	--	--	--	--	--	--	--	--	--	--	--	--	--

क्रेताको नाम:

ठेगाना:

क्रेताको करदाता दर्ता नम्बर (कर दर्ता नम्बर भएमा):

--	--	--	--	--	--	--	--	--	--	--	--	--	--

भुक्तानीको तरिका: नगद/चेक/उधारो

सि.नं.	एच.एस.कोड	विवरण	परिमाण	प्रति इकाई अन्तिम उपभोक्ता मूल्य रु.	जम्मा मूल्य रु.
			जम्मा रकम		
			मू.अ.कर..... प्रतिशत		
			छुट		
			खुद रकम		

.....
बिक्रेताको सही

^४ छुट्टिसौं संशोधनद्वारा संशोधित ।

अनुसूची-६

(नियम १८ को उपनियम (१) सँग सम्बन्धित)

संक्षिप्त कर बीजकको ढाँचा

बीजक नम्बर:

मिति:

बिक्रेताको नाम:

ठेगाना:

करदाता दर्ता नम्बर:

--	--	--	--	--	--	--	--	--

करको दर (प्रतिशत)

सि.नं.	एच.एस.कोड	विवरण	परिमाण	मूल्य प्रति इकाई	जम्मा मूल्य
				छुट	
				जम्मा मूल्य	

नोट: दश हजार रुपैयाँभन्दा बढी कर लाग्ने मूल्यको वस्तु वा सेवाको बिक्रीमा यो बीजक जारी गरिने छैन।

.....
बिक्रेताको सही

^६ छुट्टिसौ संशोधनद्वारा संशोधित।

अनुसूची-७

(नियम २३ को उपनियम (१) को खण्ड (क) सँग सम्बन्धित)

मूल्य अभिवृद्धि कर लेखा

खरिद । आयात					बिक्री । निर्यात				
मिति	विवरण	खरिद वा पैठारी मूल्य	करको दर	कर रकम	मिति	विवरण	बिक्री वा निर्यात मूल्य	करको दर	कर रकम

यो लेखा प्रत्येक महिना तयार गरी आफैसँग राख्नु पर्नेछ ।

‡अनुसूची-८

(नियम २३ को उपनियम (१) को खण्ड (छ) सँग सम्बन्धित)

खरिद खाता

करदाताको नाम:

करदाता दर्ता नं.

--	--	--	--	--	--	--	--	--	--

कर अवधि: महिना साल

बीजक/प्रज्ञापनपत्र नं.						जम्मा खरिद मूल्य (रु.)	कर छुट हुने वस्तु वा सेवाको खरिद/ पैठारी मूल्य (रु.)	करयोग्य खरिद (पूँजीगत बाहेक)		करयोग्य पैठारी (पूँजीगत बाहेक)		पूँजीगत करयोग्य खरिद/पैठारी कर	
मिति	बीजक/ प्रज्ञापनपत्र नम्बर	आपूर्तिकर्ताको नाम	आपूर्तिकर्ताको स्थायी लेखा नम्बर	९.....	९.....			मूल्य (रु.)	कर (रु.)	मूल्य (रु.)	कर (रु.)	मूल्य (रु.)	कर (रु.)
कुल जम्मा													

‡ तेइसौ संशोधनद्वारा संशोधित ।

९ पच्चीसौ संशोधनद्वारा झिकिएको ।

अनुसूची-९

.....

नेपाल कानून आयोग

^९ अट्टाइसौं संशोधनद्वारा खारेज।

*अनुसूची -१०

(नियम २६ को उपनियम (१) सँग सम्बन्धित)

नेपाल सरकार

अर्थ मन्त्रालय

आन्तरिक राजस्व विभाग

मूल्य अभिवृद्धि कर विवरण फाराम

जुन अवधिको हो त्यसमा (√) चिन्ह लगाउनुहोस्

कर अवधि	मासिक	साउन	भदौ	असोज	कात्तिक	मंसिर	पुष	माघ	फागुन	चैत्र	बैशाख	जेठ	असार
वर्ष	द्वैमासिक	साउन, भदौ	असोज, कात्तिक	मंसिर, पुष	माघ, फागुन	चैत्र, बैशाख	जेठ, असार						
	चौमासिक	साउनदेखि कात्तिकसम्म	मंसिरदेखि फागुनसम्म	चैत्रदेखि असारसम्म									

करदाता दर्ता नम्बर

--	--	--	--	--	--	--	--	--	--

नाम		ठेगाना	
टेलिफोन नं.		मोबाइल नं.	

* नेपाल राजपत्रमा मिति २०७३।७।२४ मा प्रकाशित सूचनाद्वारा हेरफेर गरिएको।

यदि यस अवधिमा कारोबार नगरेको भए तलको महलमा शुन्य राखेर विवरणमा हस्ताक्षर गर्नुहोस। रु.१ भन्दा घटी भएमा पैसालाई रु.१ मा मिलान गरी विवरण भर्नुहोला।

कारोबार मूल्य		खरिदमा तिरेको कर क्रेडिट	विक्रीमा सङ्कलन गरेको कर डेबिट
१. बिक्री			
१.१.	कर लाग्ने बिक्री		
१.२.	निर्यात		
१.३.	छुट बिक्री		
२. खरिद/पैठारी			
२.१.	कर लाग्ने खरिद		
२.२.	कर लाग्ने पैठारी		
२.३.	छुट खरिद		
२.४.	छुट पैठारी		
३. अन्य			
३.१.	अन्य थपघट		
४.	जम्मा		
५. डेबिट—क्रेडिट		(+ वा —)	
६. गत महिनाको मिलन गर्न बाँकी क्रेडिट			
७. कुल तिर्नु पर्ने कर रु. (५—६)		(+ वा —)	

८. कर फिर्ता माग गरिएको रकम							
०९. कर फिर्ता मागको आधार (कुनै एक चिन्ह (√) लगाउनुहोस्)							
लगातार चार महिनासम्म मिलान गर्दा पनि मिलान नभएको		नियमित निर्यातकर्ता		लगातार चार महिनासम्म मिलान नभएको बढी दाखिला मूल्य अभिवृद्धि कर		अन्य	
१०. जम्मा भुक्तानी रु.	भौचर नं.						
११. कर अवधिमा प्रयोग गरिएका कागजातहरूको विवरण							
कुल खरिद बीजक सङ्ख्या							
क्रेडिट नोट सङ्ख्या							
डेबिट नोट सङ्ख्या							
क्रेडिट एडभाइस सङ्ख्या							
डेबिट एडभाइस सङ्ख्या							
विक्री बीजक जम्मा सङ्ख्या							
यस कर विवरणमा उल्लेख गरिएको जानकारी सत्य र पूरा भएको व्यहोरा प्रमाणित गर्दछु।							
करदाताको (USER ID)		वर्ष	महिना	गते			
नाम, थर		मिति					

हस्ताक्षर		टेलिफोन नं.	
पद		मोबाइल नं.	

कार्यालय प्रयोजनको लागि मात्र			
विवरण प्रविष्टि गर्ने कार्यालय (USER ID)		रूजु गर्ने अधिकृतको (USER ID)	
नाम, थर		नाम, थर	
हस्ताक्षर		हस्ताक्षर	
पद		पद	

अनुसूची-११

(नियम १२ सँग सम्बन्धित)

नेपाल सरकार

अर्थ मन्त्रालय

आन्तरिक राजस्व विभाग

मूल्य अभिवृद्धि कर विवरण फाराम

(करयोग्य कारोबार/कारोबार बन्द गर्ने अवस्थामा भर्ने)

वर्ष महिना	१	२	३	४	५	६	७	८	९	१०	११	१२
चौमासिक	प्र.	दो.	ते.	जुन महिनाको हो त्यसमा (✓) चिन्ह लगाउनुहोस्।								

करदाता दर्ता नम्बर

--	--	--	--	--	--	--	--	--	--

नाम

ठेगाना

यदि यस अवधिमा कारोबार नगरेको भए तलको महलमा शून्य राखेर विवरणमा हस्ताक्षर गर्नुहोस्।

रु.१ भन्दा घटी भएमा पैसालाई रु.१ मा मिलान गरी विवरण भर्नुहोस्।

	कारोबार मूल्य	खरिदमा तिरेको कर क्रेडिट	बिक्रीमा सङ्कलन गरेको कर डेबिट
१. बिक्री			
१.१. कर लाग्ने बिक्री			
१.२. निर्यात			
१.३. छुट बिक्री			
२. खरिद/पैठारी			
२.१. कर लाग्ने खरिद			
२.२. कर लाग्ने पैठारी			

* मिति २०५७।४।१ को राजपत्रमा प्रकाशित सूचनाद्वारा हेरफेर।

२.३. छुट खरिद			
२.४. छुट पैठारी			
३. अन्य			
३.१. अन्य थपघट			
३.२. कर कट्टी दाबी गरिसकेको स्टक			
४. जम्मा			

५. डेबिट-क्रेडिट (+ वा -) -----

६. गत महिनाको मिलान गर्न बाँकी क्रेडिट -----

७. कुल तिर्नु पर्ने कर रू.(५-६) (+ वा -) -----

८. कर फिर्ता माग गरिएको रकम -----

म, (पूरा नाम) यस कर विवरणमा उल्लेख गरिएको जानकारी सत्य र पूरा भएको व्यहोरा प्रमाणित गर्दछु।

हस्ताक्षर मिति

पद

कार्यालय प्रयोजनको लागि मात्र

कम्प्युटर दर्ता

मिति ----/-----/-----

अधिकृत

अनुसूची-१२ (क)
(नियम २९ को उपनियम (१) सँग सम्बन्धित)

नेपाल सरकार

अर्थ मन्त्रालय

आन्तरिक राजस्व विभाग

प्रारम्भिक कर निर्धारण आदेश

खण्ड (क)

मिति :

श्री

१) करदाताको नाम

२) करदाताको ठेगाना
.....

३) करदाताको दर्ता नम्बर

--	--	--	--	--	--	--	--	--	--

४) कर निर्धारण भएको अवधि

५) कर निर्धारण गर्ने ऐनको दफा तथा नियमावलीको नियम सँग सम्बन्धित।

निम्न अनुसारको कर रकम रु. (अक्षरेपी मात्र) तिर्नु नपर्ने अथवा परिवर्तन गर्नु पर्ने कुनै ठोस प्रमाण भए यो पत्र प्राप्त गर्नु भएको पन्ध्र दिनभित्र कर अधिकृत समक्ष पेश गर्नु होला। अन्यथा यो आदेश प्राप्त गर्नु भएको पन्ध्र दिनभित्र नेपाल सरकारको सर्वसञ्चित कोषमा दाखिला हुने गरी स्थित बैङ्क/नगद दाखिला गर्नु होला।

कर निर्धारण गर्नु पर्ने कारणहरू

१. म्याद भित्र कर विवरण दाखिला नगरेकोले

* मिति २०५७।४।१ को राजपत्रमा प्रकाशित सूचनाद्वारा हेरफेर।

२. अधुरो वा त्रुटिपूर्ण कर विवरण पेश गरेकोले
३. झुट्टा कर विवरण पेश गरेकोले
४. अन्य
५. मिति सम्मको ब्याज र जरिवाना गणना गरिएको छ।

कर अधिकृत

कर अवधि

क्र.सं.	मा. चौ.	कर अवधि	वर्ष	कर निर्धारण भएको रकम	जरिवाना	थप दस्तुर	ब्याज	जम्मा
१								
२								
३								
४								
५								
जम्मा								

द्रष्टव्यः कृपया ऋणात्मक अङ्क भएमा कोष्ठभित्र रकम उल्लेख गर्नुहोला।

कार्यालय प्रयोजनको लागि मात्र

कम्प्युटर प्रविष्टि

मिति:/...../.....

अधिकृत

खण्ड (ख)

अन्तिम कर निर्धारण आदेश

श्री

मिति:

१) करदाताको नाम

२) करदाताको ठेगाना
.....

३) करदाताको दर्ता नम्बर

--	--	--	--	--	--	--	--	--	--

४) कर निर्धारण भएको अवधि

५) कर निर्धारण गर्ने ऐनको दफा तथा नियमावलीको नियम सँग
सम्बन्धित ।

तपाईंले पेश गर्नुभएको जवाफ तथा प्रमाण कागजातहरू समेतको मूल्याङ्कन गर्दा निम्न अनुसारको कर रकम रु. (अक्षरेपी)

मात्र तिर्नुपर्ने देखिन आएको छ। उक्त रकम यो आदेश जारी भएको मितिले १५ दिनभित्र नेपाल सरकारको सर्वसञ्चित कोषमा दाखिला हुने गरी स्थित
..... बैङ्क/ नगद दाखिला गर्नु होला । यो आदेश जारी भएको मितिले १५ दिनभित्र कर नबुझाएमा जरिवाना, थप दस्तुर तथा ब्याज लाग्ने व्यहोरा सूचित गरिन्छ। यो आदेशमा चित्त नबुझे ऐनबमोजिम पुनरावेदन दिन सकिने कुरा जानकारी गराइन्छ ।

कर निर्धारण गर्नु पर्ने कारणहरू

१. म्यादभित्र कर विवरण दाखिला नगरेकोले
२. अधूरो वा त्रुटिपूर्ण कर विवरण पेश गरेकोले
३. झुठा कर विवरण पेश गरेकोले
४. अन्य

६) मिति सम्मको ब्याज र जरिबाना गणना गरिएको छ।

कर अधिकृत

कर अवधि

क्र.सं.	मा. चौ.	कर अवधि	वर्ष	कर निर्धारण भएको रकम	जरिबाना	थप दस्तुर	ब्याज	जम्मा
१								
२								
३								
४								
५								
जम्मा								

द्रष्टव्य: कृपया ऋणात्मक अंक भएमा कोष्टभित्र रकम उल्लेख गर्नुहोला।

कार्यालय प्रयोजनको लागि मात्र

कम्प्युटर प्रविष्टि

मिति:/...../.....

अधिकृत

खण्ड (ग)

विशेष आदेश

श्री

आदेश जारी मिति:

१) करदाताको नाम

२) करदाताको ठेगाना

३) करदाताको दर्ता नम्बर

--	--	--	--	--	--	--	--	--	--

४) जरिवाना निर्धारण भएको अवधि

५) जरिवाना निर्धारण गर्ने ऐनको दफा तथा नियमावलीको नियम संग सम्बन्धित।

जरिवाना गर्नुपर्ने कारण

.....

.....

.....

६) जरिवाना रकम

तपाईंले यो आदेश जारी भएको मितिले सात दिनभित्र नेपाल सरकारको सर्वसञ्चित कोषमा दाखिला हुने गरी जरिवाना रकम रु. (अक्षरेपी मात्र)

..... स्थित बैङ्क/नगद दाखिला गर्नुहोला। अन्यथा यो आदेशमा चित्त नबुझे ऐनबमोजिम पुनरावेदन दिन सकिने कुरा जानकारी गराइन्छ।

कर अधिकृतकार्यालय प्रयोजनको लागि मात्र

कम्प्युटर प्रविष्टि

मिति:/...../.....

अधिकृत

खण्ड (घ)

पुनरावेदनको सूचना

मिति:

पुनरावेदन दर्ता नं.

--	--	--	--	--	--	--	--	--

का. कोड वर्षक्रम

श्रीमान्

आन्तरिक राजस्व कार्यालय,

..... ।

म/हामीले महानिर्देशक समक्ष/राजस्व न्यायधिकरणमा पुनरावेदनको निवेदन दर्ता गरेको हुँदा निम्न रकम निलम्बन गरी दिन हुन अनुरोध छ।

करदाताको नाम _____

करदाताको ठेगाना: _____

मू.अ.क. दर्ता नं.

--	--	--	--	--	--	--	--	--

राजस्व न्यायधिकरण / [√]आन्तरिक राजस्व विभाग दर्ता नं.

आदेश नं.

आदेश मिति:

कर अवधि

क्र.सं	मा. चौ.	अवधि	वर्ष	पुनरावेदन	पुनरावेदन गरिएको रकम
१					
२					
३					
४					
५					
कुल जम्मा					

[√] बाइसौ संशोधनद्वारा संशोधित ।

दस्तखतः

कार्यालय प्रयोजनको लागि मात्र

कम्प्युटर प्रविष्टि

मिति:/...../.....

अधिकृतको दस्तखत

खण्ड (ङ)

पुनरावेदन समाप्तिको सूचना

मिति:

पुनरावेदन दर्ता नं.

--	--	--	--	--	--	--	--	--

का. कोड वर्षक्रम

करदाताको नाम:

करदाताको ठेगाना:

मू.अ.क. दर्ता नं.

--	--	--	--	--	--	--	--	--

राजस्व न्यायधिकरण/आन्तरिक राजस्व विभाग दर्ता नं:.....

निर्णय नं:

निर्णय मिति:

कर अवधि

क्र.सं.	मा. चौ.	अवधि	वर्ष	पुनरावेदन गरिएको रकम	निर्णयमा ठहर गरिएको रकम
१					
२					
३					
४					

५					
६					
कूल जम्मा					

दस्तखत: -----

कार्यालय प्रयोजनको लागि मात्र

कम्प्युटर प्रविष्टि

मिति:/...../.....

अधिकृतको दस्तखत

अनुसूची-१३

(नियम ३६ को उपनियम (१) सँग सम्बन्धित)

काबु बाहिरको परिस्थितिमा दस्तुर मिनाहा सम्बन्धी निवेदन

करदाता दर्ता नम्बर

--	--	--	--	--	--	--	--	--	--

श्री कर अधिकृतज्यू,

आन्तरिक राजस्व कार्यालय,

..... ।

मूल्य अभिवृद्धि कर ऐनको दफा १९ को उपदफा (४) तथा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ बमोजिम देहायको मेरा काबु बाहिरको अवस्था परेकोले म्यादभित्र निवेदन दिन आएको छु।

- १) मेरो नाता पर्ने श्री/श्रीमती को मिति मा मृत्यु भएको हुँदा क्रिया बस्नु परेकोले।
- २) म सुत्केरी भएकोले
- ३) मेरो नाता पर्ने कर बुझाउनु पर्ने व्यक्ति श्री/श्रीमती/सुश्री मरेको/बौलाहा भएको/वेपत्ता भएकोले
- ४) कार्यालयमा आउँदा खोला/पहिरो/हिउँ/..... प्राकृतिक कारणले बाटो बन्द भई आउन नसकेकोले ।
- ५) यातायातको साधन कारणले पूर्ण रूपमा बन्द भएकोले।

निवेदन दिनुपर्ने हदम्याद:

- १) दफा १ वा ३ वा ४ को हकमा सात दिन।
- २) दफा २ को हकमा पैंतीस दिनभित्र।
- ३) दफा ५ को हकमा भोलि पल्ट।

निवेदकको दस्तखत

मिति

⊛ अनुसूची-१४

.....

नेपाल कानून आयोग

⊛ नेपाल राजपत्रको मिति २०५७।०४।०१ को सूचना द्वारा खारेज।

⊛ अनुसूची-१५

.....

नेपाल कानून आयोग

⊛ नेपाल राजपत्रको मिति २०५७।०४।०१ को सूचना द्वारा खरेज।

अनुसूची-१६

(नियम ४३ को उपनियम (१) सँग सम्बन्धित)

नेपाल सरकार

अर्थ मन्त्रालय

आन्तरिक राजस्व विभाग

कर कट्टीको फारम

निवेदन प्राप्त मिति:

करदाता दर्ता नं.

--	--	--	--	--	--	--	--	--

(दर्ता मितिमा मौज्दातमा रहेको करयोग्य वस्तुको मूल्य अविभृद्धि कर तथा मौज्दातमा रहेको बिक्रीकर फिर्ता/कट्टी पाउन दाबी गर्ने दरखास्त)

श्री कर अधिकृतज्यू,

आन्तरिक राजस्व कार्यालय,

कारोबारको नाम:

ठेगाना:

घर नं.

टेलिफोन

वार्ड नं.

फ्याक्स

टोल

टेलेक्स

महा/उप/न.पा./गाउँपालिका

इमेल

जिल्ला

पोष्ट बक्स

⇌ वीसौं संशोधनद्वारा संशोधित ।

- १) मैले मूल्य अवभिवृद्धि करमा दर्ता भएको मितिले ठीक एक वर्ष पहिले गरिएको खरिद/पैठारीमध्ये बाँकी रहेको मौज्दात मात्र समावेश गरेको छु।
- २) मैले निम्न कागजात संलग्न गरेको छु।
- (क) भन्सारको प्रज्ञापन पत्र, नगदी रसिदको प्रतिलिपि र बीजक।
- (ख) बिक्रीकर प्रयोजनको लागि विक्रेतामा दर्ता भएका व्यक्तिबाट खरिद गरेको बीजक।
- (ग) मूल्य अवभिवृद्धि कर प्रयोजनको लागि दर्ता भएका करदातासँग गरेको खरिदको कर बीजक।
- ३) मौज्दात सामानको विवरण (आवश्यक परे अर्को पाना थप्नु होला):

सि.नं.	सामानको विवरण	परिमाण	दर	मूल्य	तिरको बिक्री कर	बीजक नं.	प्रज्ञापन पत्र नं.	कैफियत
	जम्मा							

- ४) सबभन्दा पछिल्लो मास्केवारी अनुसार कर कट्टी वा फिर्ता हुन बाँकी रहेको बिक्रीकर (प्रमाण संलग्न गरेको छु)।

म ----- आफ्नो साथमा ----- का

(नाम)

(दर्ता मिति)

दिन सम्ममा ----- मा भएको कर लाग्ने सामानमा बुझाइ सकेको मूल्य

(सामान भएको ठाउँ)

अवभिवृद्धि कर तथा मौज्दातमा तिरको बिक्री कर बापतको रु. ----- (अक्षरेपी -----
----- मात्र) कर कट्टी गर्न पाउनका निमित्त नियमानुसार यो दाबी प्रस्तुत गर्दछु । प्रस्तुत व्यहोरा ठीक साँचो छ।

.....		
दाबी गर्नेका सही	कारोबारसँगको सम्बन्ध	मिति

कार्यालय प्रयोजनको लागि मात्र

आन्तरिक राजस्व कार्यालय

मिति:

प्रमाणका आधारमा करकट्टी गर्न स्वीकृत भएको मूल्य अभिवृद्धि कर/बिक्री कर रु. ----- _____ जाँच गर्ने अधिकृत	जाँचबुझ गरी स्वीकृत गर्ने _____ कर अधिकृत मिति:
---	--

✓ अनुसूची-१७

(नियम ४५ को उपनियम (३) सँग सम्बन्धित)

कूटनीतिक नियोग/कूटनीतिज्ञले तिरेको कर फिर्ता माग गर्ने निवेदनको ढाँचा

श्री आन्तरिक राजस्व विभाग/आन्तरिक राजस्व कार्यालय,

..... ।

१. तल उल्लिखित वस्तु कूटनीतिक नियोग/कूटनीतिज्ञले खरिद गरेकोले तल बुँदा नं. ३ मा उल्लिखित रकम मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (क)/(क१) बमोजिम फिर्ता पाउन अनुरोध गरिन्छ।

२. कर फिर्ता दाबी गरेको अवधि देखि..... सम्म।

३. खरिदको विवरण:

सि.नं.	विक्रेताको स्थायी लेखा नम्बर	विक्रेताको नाम	बीजक नम्बर	बीजक मिति	खरिद गरिएको वस्तु वा सेवा	करयोग्य खरिद (रु)	कर छुटको खरिद (रु)	मूल्य अभिवृद्धि कर (रु)
	जम्मा							

माथि उल्लिखित वस्तु तथा सेवा कूटनीतिक नियोग/ कूटनीतिज्ञले खरिद गरेको वा निजलाई आपूर्ति गरिएको व्यहोरा प्रमाणित गर्दछु र रु. (अक्षरेपी) फिर्ता हस्ताक्षरकर्ता /..... लाई दिन अनुरोध गर्दछु। हस्ताक्षरकर्ता /..... लाई दिइने भुक्तानी मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (क)/(क१) अनुसार हुने कुरा म मञ्जुर गर्दछु।

दस्तखत:

निवेदकको नाम:

कूटनीतिक नियोगको नाम र छाप:

पद:

✓ मिति २०५७।४।१ को राजपत्रमा प्रकाशित सूचनाद्वारा हेरफेर भएकोमा बाइसौं संशोधनद्वारा संशोधित ।

निवेदकको देश/नियोगको नाम:

निवेदकको राहदानी नम्बर:

कार्यालय प्रयोजनका लागि मात्र

कर फिर्ता गरिएको रकम रु.

निर्णयकर्ता:

बैंङ्क खाता नम्बर:

भुक्तानी महिना वर्ष

चेकको मिति:

निर्णय मिति:

चेक जारी गरिएको बैंङ्क:

कर अधिकृतको दस्तखत:

⊕ अनुसूची-१७क.

(नियम ४५ को उपनियम (३) सँग सम्बन्धित)

संयुक्त राष्ट्र सङ्घ/संस्था/विशिष्टीकृत एजेन्सीले तिरेको कर फिर्ता माग गर्ने निवेदनको ढाँचा

श्री आन्तरिक राजस्व विभाग/आन्तरिक राजस्व कार्यालय,

..... ।

१. तल उल्लिखित वस्तुसङ्घ/संस्था/एजेन्सीले खरिद गरेकोले तल बुँदा नं. ३ मा उल्लिखित रकम मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (क१) बमोजिम फिर्ता पाउन अनुरोध गरिन्छ।

२. कर फिर्ता दाबी गरेको अवधि देखि सम्म।

३. खरिदको विवरण:

सि.नं.	बिक्रेताको स्थायी लेखा नम्बर	बिक्रेताको नाम	बीजक नम्बर	बीजक मिति	खरिद गरिएको वस्तु वा सेवा	करयोग्य खरिद (रु)	कर छुटको खरिद (रु)	मूल्य अभिवृद्धि कर (रु)
		जम्मा						

..... सङ्घ/संस्था/एजेन्सी संयुक्त राष्ट्र सङ्घ र सो अन्तर्गतको विशिष्टीकृत सङ्घ/संस्था एजेन्सी भएको र माथि उल्लिखित वस्तु तथा सेवा सो सङ्घ/संस्था/एजेन्सीले खरिद गरेको व्यहोरा प्रमाणित गर्दछु र रु. (अक्षरेपी)

फिर्ता हस्ताक्षरकर्ता/ लाई दिन अनुरोध गर्दछु। हस्ताक्षरकर्ता/ लाई दिइने भुक्तानी मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (क२) अनुसार हुने कुरा म मञ्जुर गर्दछु।

संस्थाको नाम र छाप:

दस्तखत:

⊕ बाइसौं संशोधनद्वारा थपिएको ।

निवेदकको नाम, थर:

पद:

मिति:

कार्यालय प्रयोजनका लागि मात्र

कर फिर्ता गरिएको रकम रु.

चेकको मिति:

निर्णयकर्ता:

निर्णय मिति:

बैंङ्क खाता नम्बर:

चेक जारी गरिएको बैंङ्क:

भुक्तानी महिना वर्ष

कर अधिकृतको दस्तखत:

ॐ अनुसूची-१८

(नियम ४५ को उपनियम (३) सँग सम्बन्धित)

नेपाल सरकार

अर्थ मन्त्रालय

आन्तरिक राजस्व विभाग

कर फिर्ता फाराम

(द्विपक्षीय/बहुपक्षीय सम्झौता/विदेशी सङ्घ संस्था अन्तर्गत सञ्चालित आयोजनाको लागि)

- | | | | |
|----|------------------------|--|-------------------------------------|
| १. | फिर्ता माग गरिएको अवधि | देखि | सम्म |
| २. | संगठनको विवरण | | |
| | (क) | संस्था/आयोजना सञ्चालकको नाम | |
| | (ख) | ठेगाना | |
| | (ग) | संस्था/सहयोग/ ऋणको उद्देश्य | यदि आवश्यक भएमा |
| | (घ) | सम्झौता मिति | यदि आवश्यक भएमा |
| | (ङ) | समाप्त हुने मिति | |
| | (च) | खरिद भएको सामानको कूल रकम | सम्झौता बमोजिम प्राप्त हुने कूल रकम |
| | (छ) | अर्थ मन्त्रालयबाट सहमती प्राप्त मिति | यदि आवश्यक भएमा |
| | (ज) | सम्झौताको प्रति संलग्न छ | |
| | (झ) | सहयोग/ऋण नम्बर | यदि आवश्यक भएमा |
| ३. | ठेकेदार | | |
| | (क) | योजनासँग सम्झौता भएको ठेकेदार/व्यवस्थापनको नाम/ठेगाना: | |
| | (ख) | ठेक्का नम्बर | |

* मिति २०५७।४।१ को राजपत्रमा प्रकाशित सूचनाद्वारा हेरफेर।

(ग) ठेक्का शुरू हुने मिति

(घ) ठेक्का समाप्त हुने मिति

(ङ) करदाता दर्ता नम्बर

--	--	--	--	--	--	--	--	--

(ठेकेदारसँगको शर्तको कपि संलग्न गर्ने)

४. मालसामान खरिदकर्ताको नाम

५. आपूर्तिकर्ताको नाम

६. वस्तु र सेवाहरूको विवरण

खरिद गरिएका वस्तु र सेवाहरू	करदाता दर्ता नं.	बीजक नं.	बीजक मूल्य	तिरेको मू.अ.कर. रकम रु.
जम्मा				

आवश्यकता अनुसार पाना थप गर्न सकिनेछ ।

७. सम्झौताको कुन दफाबाट मूल्य अभिवृद्धि कर फिर्ता हुने

८. यो फर्म भर्नु भन्दा पहिले खरिद गरेका सामानहरूमा मूल्य अभिवृद्धि कर फिर्ता भएको भए

सि.नं.	संस्थाको नाम	सामानको विवरण	परिमाण	मूल्य

उपरोक्त व्यहोरा ठीक साँचो हो। उक्त सामानहरू अन्य व्यक्तिलाई प्रयोग वा हस्तान्तरण गर्नुभन्दा पूर्व आन्तरिक राजस्व कार्यालयको स्वीकृति लिनु पर्नेछ।

विवरण भर्ने ठेकेदारको नाम

योजनाको तर्फबाट प्रमाणित गर्नेको नाम

सही

सही

कार्यालय प्रयोजनको लागि मात्र

कर फिर्ता गरिएको रकम रु.

चेकको मिति :

निर्णय कर्ता

निर्णय मिति :

बैंङ्क खाता नम्बर

चेक जारी गरिएको बैंङ्क :

भुक्तानी महिना वर्ष

कर अधिकृतको दस्तखत :

⊕ अनुसूची-१८क.

(नियम ४५ को उपनियम (३) सँग सम्बन्धित)

औषधि उद्योगले तिरेको कर फिर्ता माग गर्ने निवेदनको ढाँचा

श्री आन्तरिक राजस्व विभाग/आन्तरिक राजस्व कार्यालय,

..... ।

१. कर फिर्ता दाबी गरेको अवधि देखि सम्म ।

२. खरिदको विवरण:

सि.नं.	बिक्रेताको नाम	बिक्रेताको स्थायी लेखा नम्बर	बीजक मिति	बीजक नम्बर	खरिद गरिएको वस्तु वा सेवा	करयोग्य खरिद (रु)	कर छुटको खरिद (रु)	मूल्य अभिवृद्धि कर (रु)	कच्चा पदार्थ/सहायक कच्चा पदार्थ/ प्याकिङ्ग मेटेरियल
	जम्मा								

माथि उल्लिखित वस्तु यस औषधी उद्योग (स्थायी लेखा नम्बर) ले स्वदेशी उद्योगबाट खरिद गरेकोले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५गर. बमोजिम रु. (अक्षरेपी) फिर्ता पाउन अनुरोध गरिन्छ। प्रस्तुत व्यहोरा ठीक साँचो छ।

दस्तखत:

निवेदकको नाम, थर:

उद्योगको नाम र छाप:

पद:

मिति:

⊕ बाइसौं संशोधनद्वारा थपिएको ।

कार्यालय प्रयोजनका लागि मात्र

कर फिर्ता गरिएको रकम रु.

निर्णयकर्ता:

बैंङ्क खाता नम्बर:

भुक्तानी महिना वर्ष

चेकको मिति:

निर्णय मिति:

चेक जारी गरिएको बैंङ्क:

कर अधिकृतको दस्तखत:

अनुसूची-१९

.....

नेपाल कानून आयोग

* मिति २०५७।४।१ को राजपत्रमा प्रकाशित सूचनाद्वारा खारेज।

↔ अनुसूची-२०

.....

नेपाल कानून आयोग

अनुसूची-२१

(नियम ६० सँग सम्बन्धित)

नेपाल सरकार

अर्थ मन्त्रालय

आन्तरिक राजस्व विभाग

कर अधिकृतको परिचय पत्र

कर अधिकृतको
फोटो

नाम :

दर्जा :

परिचय पत्र नं. :

महानिर्देशकको हस्ताक्षर